

सूर्योदय नगरपालिकाको (कार्यविभाजन) नियमावली पहिलो संशोधन २०७७

प्रमाणिकरण मिति:-२०७४।४।२०

पहिलो संशोधन प्रमाणिकरण मिति:

प्रस्तावना

सूर्योदय नगरकार्यपालिकाको (कार्यविभाजन) नियमावली २०७४ लाई परिमार्जन तथा संशोधन गर्दै समय अनुकूल गतिशिल बनाउन बान्छनिय भएकोले सूर्योदय नगरकार्यपालिकाको कार्यविभाजन नियमावली २०७४ को दफा ७ बमोजिम यो सूर्योदय नगरपालिकाको कार्य विभाजन नियमावली पहिलो संशोधन २०७७ तर्जुमा गरी लागू गरिएको छ ।

१) मूल नियमावलीको प्रस्तावना खण्डमा नेपालको संविधानको धारा २१८ पछि तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ भन्ने वाक्य थप गरिएको छ ।

२. संक्षिप्त नाम र प्रारम्भ : क) यस ऐनको नाम "सूर्योदय नगरकार्यपालिकाको (कार्यविभाजन) नियमावली पहिलो संशोधन २०७७" रहने छ ।

ख) यो नियमावली सूर्योदय नगरपालिकाको स्थानीय राज पत्रमा प्रकाशन भएको मितिबाट लागू हुनेछ ।

३. यस नियमावलीको नियम तथा उपनियममा उल्लेख भएको कार्यकारी अधिकृत भन्ने शब्द हटाई प्रमुख प्रशासकीय अधिकृत भन्ने शब्द राखिएको छ ।

४. यस नियमावलीको परिभाषा खण्डको (च) मा विषय गत शाखा को सट्टा महा शाखा भन्ने शब्द राखी इकाईलाई सम्झनु पर्छ भन्ने वाक्यांश पछिको सबै वाक्यहरू हटाइएको छ । सोही परिभाषा खण्डको देहाय (झ) को वडा अध्यक्ष भन्ने शब्द पछाडि कार्यपालिका सदस्य भन्ने शब्द राखिएको छ ।

५. नियमावलीको नियम ३ को उपनियम १,२,३,४ नियम ४ को उपनियम १,२,मा विषयगत शाखा भन्ने शब्दको सट्टामा विषयगत महाशाखा भन्ने शब्द थप गरिएको छ ।

६. यस नियमावलीको अनुसूची १,२,३ हटाई नगरपालिकाबाट स्वीकृत सूर्योदय नगरपालिका संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्यायन प्रतिवेदन २०७६ को अनुसूची २ बमोजिमको शाखा तथा इकाईहरूको कार्य विभाजनलाई अनुसूची -१ मा राखिएको छ ।

७. नियमावलीको अनुसूची ४ को १ को (क)मा प्रमुखता भन्ने शब्द हटाई अध्यक्षता भन्ने शब्द राखिएको छ

८. नियमावलीको अनुसूची ४ को १ को (ट) मा प्रचलित नेपाल कानून भन्ने शब्द हटाई स्थानीय सरकार सञ्चालन ऐन को दफा १६ (४) (क) थप गरिएको छ ।

९. नियमावलीको अनुसूची ४ को २ को १ मा (घ) थप गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ (४) (ख) अनुसार गर्ने भनि थप गरिएको छ ।

१०. नियमावलीको अनुसूची ४ को ३ को १ मा (ज) थप गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६(४) (ग) बमोजिम भन्ने शब्द थप गरिएको छ ।

११. नियमावलीको अनुसूची ४ को (४) को (१) मा (घ) थप गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को ४ (घ) बमोजिम भन्ने शब्द थप गरिएको छ ।

१२. नियमावलीको अनुसूची ५ को (च) पछि (छ) थप गरी स्वास्थ्य तथा जनसंख्या विकास समिति राखिएको छ ।

महाशाखा/ शाखा तथा इकाई	कार्य विवरण
प्रमुख प्रशासकीय अधिकृत	<ul style="list-style-type: none"> ● नगरपालिकाको सचिवको रूपमा स्थानीय सरकार संचालनको ऐनको दफामा उल्लेख भएका कार्यहरु गर्ने । ● नगर स्तरीय कार्यक्रममा हुने विकास निर्माण र सेवा प्रवाहमा एकरूपता हुने गरी समन्वय, सहजीकरण गर्ने । ● महाशाखा, शाखा, वडा सचिवहरु र अन्य कर्मचारीको कार्य नियमन, समन्वय, मूल्यांकन, पदस्थापन र नियन्त्रण गर्ने गराउने । ● नगर स्तरमा संचालन भएका/हुने सरकारी, निजी वा गैससका जनसरोकार कार्यक्रममा समन्वय, सुपरिवेक्षण, मूल्यांकन र समीक्षा गरी लक्षित काममा भएका कमी कमजोरी सुधार्न निर्देशन र प्रोत्साहन गर्ने, गराउने । ● संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय आदिबाट दिइने जिम्मेवारी वा कामहरु गर्ने गराउने । ● नगरपालिकामा परि आउने आकस्मिक प्रकोप व्यवस्थापन गर्न सम्बद्ध निकायसंग समन्वय गर्ने । ● विकास र सेवाका कार्यक्रमलाई समावेशी नीति अनुसार व्यवहारिक कार्य योजना बनाउने । ● वडा स्तरदेखि नगरसम्म विकेन्द्रीकरण र सुशासनका अनुभूति हुने वातावरण बनाउन सक्रिय पहल गर्ने । ● नगरपालिकाको स्रोत साधन पहिचान, प्रवर्द्धन, संकलन र उपयोग र पारदर्शिता, गुणस्तरीयता कायम गर्ने माहोल बनाउन भूमिका निर्वाह गर्ने । ● आफुमा रहेको अधिकार जिम्मेवारी नियम अनुसार महाशाखा वा अन्य अधिकृत वा अन्य सम्बद्ध कर्मचारीलाई जिम्मा दिई कार्यान्वयन गर्ने गराउने । ● कर्मचारीको कार्य सम्पादन मूल्यांकन गर्न सुपरिवेक्षक तोक्ने र सो को आधारमा कर्मचारीको मूल्यांकन गर्ने गराउने । ● प्रचलित ऐन, नियम, निर्देशन र नीतिले अख्तियार गरेका अन्य काम गर्ने, गर्न लगाउने । ● सम्बन्धित अधिकृत वा महाशाखा प्रमुखलाई कार्य जिम्मेवारी दिई अधिकार प्रत्यायोजन गर्ने नीति लिने । ● अन्तर्राष्ट्रिय सम्बन्धको काम गर्ने अधिकृत, नोडल अधिकृत र नगरपालिका प्रवक्ता तोक्ने । ● संघीय सरकार, प्रदेश सरकार, नगर सभा, नगरपालिका बोर्ड वा दातृ निकायबाट हुने आदेश निर्देश सम्भौता आग्रहलाई नगरपालिकाको कार्य योजना अनुसार कार्यान्वयन र सूचना

	<p>प्रवाह गर्ने ।</p> <ul style="list-style-type: none"> ● नगरपालिकाको वृहत्तर हित र चौतर्फी विकासमा प्रत्यक्ष टेवा पुग्ने दृष्टिले राष्ट्रिय र अन्तरराष्ट्रिय नगरहरूसंग भगिनी सम्बन्ध (Sister city relation) जोड्ने । ● भगिनी सम्बन्धका लागि प्रस्ताव गरिने वा भएका नगरहरूसंग सम्बन्ध जोड्ने र सम्बन्धबाट टेवा पुग्ने आपसी सहयोग, साभेदारीका क्षेत्र स्पष्ट पहिल्याउने । ● भगिनी सम्बन्ध कायम भई सकेका नगरहरु एंव सम्बन्ध कायम हुने क्रममा रहेको नगरहरूसंग आपसी सम्बन्ध सहकार्य र अनुभव आदान प्रदान सुदृढ गदै यस्ता सम्बन्ध पश्चात नगरपालिकाको कुन क्षेत्रमा योगदान पुग्यो र के सिकाई भयो यसको नतिजामुखी प्रतिवदेन तयार गर्ने । ● भगिनी सम्बन्ध पश्चात प्राप्त भएका सहयोगहरुको समुचित उपयोग सुनिश्चितता गदै नगरपालिकाले धान्न सक्ने क्षेत्रमा मात्र सहयोग लिने नीति तर्जुमा गर्ने । ● राष्ट्रिय अन्तरराष्ट्रिय सस्था/सञ्जालहरुको कायम सदस्यताहरु नविकरण गर्ने, सदस्यता निरन्तरताको पुनरावलोकन गर्ने र भविष्यमा नगरपालिकाको हित पोषण हुने संस्था पहिचान गरी मात्र सदस्यता लिने तर्फ उन्मुख रहने । ● पर्यटन प्रवर्द्धनका लागि विदेशी संघ, संस्था, नगरका डेलिगेसन एंव नगरपालिकाले सम्मान दिनुपर्ने उच्च पदास्थ पदाधिकारीहरुको भ्रमण कार्यक्रम मिलाउने, स्वागत गर्ने, नगरको साँचो हस्तान्तरण एंव अभिनन्दन जस्ता औपचारिक कामहरुको समन्वय गर्ने । ● नगरपालिकालाई सकेसम्म आर्थिक दायित्व नपर्ने गरी आपसी हित प्रवर्द्धन र सिकाईको लागि अध्ययन, अवलोकन भ्रमण कार्यक्रमहरु मिलाउने, समन्वय र सहजीकरण गर्ने ।
<p>सामन्य प्रशासन महाशाखा</p>	<ul style="list-style-type: none"> ● स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त तयार गर्ने र नियमन गर्ने । ● संगठन विकास, संगठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन, क्षमता विकास र वृत्ति विकास सम्बन्धि कार्य गर्ने । ● स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन गर्ने । ● संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिताको व्यवस्थापन गर्ने । ● वडा कार्यालयहरूसँग सम्पर्क, समन्वय र सहजीकरण गर्ने । ● नगर कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, ऐन, नियम तथा कानूनको मस्यौदा तयारीमा महाशाखागत समन्वय र संयोजन गर्ने । ● नगरसभा तथा नगरकार्यपालिकाको बैठकको प्रस्ताव तयार गर्ने, बैठक व्यवस्थापनमा सहजीकरण गर्ने र नगरले गर्ने वा नगरमा हुने अन्य सभा समारोह सम्बन्धी नगरले गर्नुपर्ने कार्य गर्ने । ● नगरको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक विवरण सहित अभिलेख राख्ने । ● सबै महाशाखासँग समन्वय गरि हरेक बर्षको बार्षिक खरिद

	<p>योजना श्रावण मसान्तभिन्न तयारी गरिसक्ने ।</p> <ul style="list-style-type: none"> ● नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन सम्बन्धि नीति, कानून, मापदण्ड तयार गर्ने तथा सोको कार्यान्वयन र नियमन गर्ने । ● सबै कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन भर्न लगाई शाखा प्रमुख वा सो भन्दा मुनिका कर्मचारीहरुको सम्बन्धित सुपरिवेक्षकबाट सुपरिवेक्षण गराई तथा महाशाखा प्रमुखको सिधै प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने । ● आफू मातहतका शाखाहरुको कामको समन्वय, परिचालन, सहजीकरण, अनुगमन र नियन्त्रण गर्ने । ● आफ्नो महाशाखाको लागि आवश्यक बजेट प्रस्ताव चैत्र मसान्तभिन्न तयार गरि वित्त व्यवस्थापन महाशाखामा पठाउने । ● नगर तथा वडाको लागि नागरिक वडापत्र तयारी गर्ने तथा हरेक वर्ष श्रावण मसान्तभिन्न अध्यावधिक गर्ने, ● अन्य महाशाखा तथा शाखाका जिम्मेवारीमा नपरेका सबै कामहरु गर्ने । ● स्थानीय उत्सव, जात्रा आदिको व्यवस्थापन तथा उपाधि तथा विभुषण सम्बन्धी सिफारिसको अभिलेख राख्ने, ● आफ्नो महाशाखासंग सम्बन्धित परामर्श सेवा सम्बन्धि कामको लागि समयमै कार्यशर्त तयारी गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने । ● आफ्नो महाशाखासंग सम्बन्धित निर्णयहरु सुरक्षित तवरले राख्ने । ● शाखा प्रमुख बाहेकका महाशाखा मातहतका कर्मचारीको कार्यविवरण तयार गरी सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने । <p>मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने ।</p>
<p>कर्मचारी प्रशासन शाखा</p>	<ul style="list-style-type: none"> ● कार्यपालिका, नगर सभाको बैठक तथा अन्य सभा समारोह व्यवस्थापनमा सहयोग गर्ने । ● कार्यपालिका तथा नगर सभाका निर्णयहरु अभिलेखीकरण, प्रकाशन तथा कार्यान्वयनका लागि सम्प्रेषण गर्ने । ● वडा कार्यालयसँगको सम्पर्क, समन्वय, सहजीकरण तथा प्रशासकीय अनुगमन र पृष्ठ-पोषण गर्ने । ● कार्य सम्पादन मूल्यांकनको अभिलेख राख्ने । ● कर्मचारीको व्यवस्थापन, सरुवा, वृत्ति विकास तथा दण्ड, पुरस्कारको लागि सिफारिस महाशाखा प्रमुख मार्फत सिफारिस गर्ने । ● दैनिक हाजिरी नियन्त्रण गर्ने, विद्युतिय हाजिरीको अभिलेख मासिक रुपमा अनिवार्य रुपमा भिडाउने । ● पदाधिकारी तथा कर्मचारीहरुको सम्पत्ति विवरण पेश गर्न सूचित गर्ने, संकलन गर्ने । ● नगरबाट भएको महत्वपूर्ण सिफारिस पत्रको अभिलेख राख्ने । ● कार्यालयको दर्ता चलानी व्यवस्थापन र नियन्त्रण गर्ने ।
<p>कर्मचारी प्रशासन</p>	<ul style="list-style-type: none"> ● नगर तथा वडामा कार्यरत सबै कर्मचारीहरुको अध्यावधिक विवरण तयारी गर्ने ।

उपशाखा	
आन्तरिक व्यवस्थापन उपशाखा	<ul style="list-style-type: none"> नगरपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग गर्ने । स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग गर्ने । कार्यालयका सम्पूर्ण सवारी साधनको अभिलेख राख्ने । सरसफाई बाहेकका सवारी साधन परिचालन गर्ने । नगरपालिका कार्यालयका सबै प्रकारका चारपाग्रे सवारी साधनको प्रयोगको लगवुक सवारी प्रयोग गर्ने र पदाधिकारीबाट नियमित रूपमा प्रमाणित गराई राख्ने । प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सचिवालय व्यवस्थापन सम्बन्धी सबै कार्य गर्ने, आवश्यक व्यवस्था मिलाउने ।
जिन्सी व्यवस्थापन उपशाखा	<ul style="list-style-type: none"> नगरपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गरी खरिदको योजना तयार गर्ने । विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक व्यक्ति, संस्था, कम्पनी लगायतको सूचि अध्यावधिक गराउने । हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरूको दररेट माग गरी स्वीकृत गराई राख्ने । नगरपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने । लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिक भित्र विवरण तयार गरी लिलाम गर्नुपर्ने सामानको हकमा लिलाम गर्ने प्रक्रिया अघि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने । कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अध्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सवारी साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने । खरिद गर्नुपर्ने देखिएका सामानहरू समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने, प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने । कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी सम्बन्धी सबै काम गर्ने ।
जनसम्पर्क इकाई	<ul style="list-style-type: none"> सोधपुछ गर्न आउनेलाई आवश्यक जानकारी गराउने सम्बन्धी कार्य गर्ने । कार्यालयमा आएका पत्रहरू दर्ता गर्ने र सम्बन्धीत शाखा/फाँटमा बुझाउने सम्बन्धीत कार्य गर्ने । कार्यालयबाट भएका कामहरू चलानी गरी सम्बन्धीत ठाँउमा पठाउने सम्बन्धी कार्य गर्ने । कार्यालयबाट भएका सिफारिसहरूको प्रतिलिपी व्यवस्थित गरि राख्ने ।

	<ul style="list-style-type: none"> ● आन्तरिक टेलिफोन संचालन सम्बन्धी कार्य गर्ने । ● प्रचलित कानून र शाखा, इकाई संग सम्बन्धीत तोकिएका अन्य कार्यहरु गर्ने ।
खरिद इकाई	
प्रमुख र उपप्रमुखको निजी सचिवालय	
कार्यान्वयन तथा अनुगमन शाखा	<ul style="list-style-type: none"> ● नियमित रुपमा नगर क्षेत्रको निरीक्षणको व्यवस्था मिलाउने । ● विना ईजाजत निर्माण भएका भौतिक संरचनाहरुको स्थलगत अध्ययन गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने । ● सडक पेटी आदिमा अव्यवस्थित तरिकाले सामान राखिएको पाइएमा हटाउन लगाउने । ● सार्वजनिक स्थलमा जताभावी फोहोरमैला फाल्ने कार्यमा नियन्त्रण गर्ने तथा सम्भाई बुझाई गर्ने । ● नगरपालिकाको ऐन, नियम तथा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कार्यालयमा उपस्थित गराउने । ● नगर क्षेत्रमा संचालित विकास निर्माण कार्यमा अवरोध सृजना उत्पन्न भएमा समाधान गर्ने गराउने व्यवस्था मिलाउने । ● सबै व्यवसायीहरुले नगरपालिकामा व्यवसाय दर्ता गरे नगरेको अनुगमन गर्ने । ● नगरपालिकाको ईजाजत पत्र अनुसार सम्बन्धित व्यापारीले व्यवसाय संचालन गरे नगरेको नियमित अनुगमन गर्ने । ● नगरको सार्वजनिक सदाचार तथा कर दस्तुर आदि जस्ता विषयमा नगरपालिकाबाट भए गरेका निर्णयहरुको कार्य क्षेत्रमा नै गई कार्यान्वयन गर्ने गराउने । ● अव्यवस्थित पार्किङलाई व्यवस्थित पार्ने, व्यवस्थित पार्न योजना बनाउने । ● नगर क्षेत्रलाई सफा-सुगंध राख्नका लागि आवश्यक कार्य गरि सामाजिक जिवनलाई सुव्यवस्थित गर्न गराउन सहयोग गर्ने । ● कानूनले निषेध गरेका खाद्य पदार्थ तथा म्याद नाघेका वस्तुहरुको वेचबिखन बन्द गर्न लगाउने, जफत गर्ने । ● सडकमा राखिएका अव्यवस्थित निर्माण सामग्रीहरु हटाउन लगाउने । ● कार्यालयको अचल सम्पतिको सुरक्षाको अनुगमन गर्ने ● नगरपालिकाको स्वामित्वमा रहेका भौतिक संरचनाहरुको सुरक्षा गर्ने । ● सार्वजनिक सम्पतिहरुको सुरक्षाको अनुगमन गर्ने । ● नियमानुसार सवारी साधन कर, घर बहाल कर, पट्के सवारी कर र अन्य कर असुलीमा सहयोग गर्ने । ● कार्यालयको अत्यन्त जरुरी पत्रहरु सम्बन्धित पक्षलाई बुझाउन सहयोग गर्ने । ● छाडा चौपायाहरुलाई कान्जी हाउस सम्म पुऱ्याउने व्यवस्था मिलाउने । ● नगर क्षेत्रमा सामाजिक सरोकारका विषयमा माईकिङ्ग गरी नगरवासीलाई सुचित गराउने । ● नगर क्षेत्र भित्र रहेको वेवारिसे तथा मृतक अवस्थामा रहेका जनावरहरु पाइएमा हटाउने व्यवस्था गर्ने । ● नगर निरीक्षकहरुले कार्यालयबाट उपलब्ध गराइएको पोशाकमा अनिवार्य रुपमा रहनु पर्ने साथै कार्यालयले खटाएको कार्य सम्पादन

	<p>गर्दा तथा नियमित बजार अनुगमन गर्दा पनि पोशाकमा रही नगर बासीहरूलाई आफ्नो पहिचान दिएर काम गर्न</p>
नगर प्रहरी इकाई	<ul style="list-style-type: none"> ● नगर प्रहरीको आवश्यकतानुसार नियुक्तिको प्रकृया अभिलम्ब गरी परिचालनको व्यवस्था गर्ने । ● नीति, कानून, मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग गर्ने । ● सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने । ● सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन गर्न सहयोग गर्ने कसूर उपर छानविन र अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने । ● स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग गर्ने । ● कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने । ● अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग गर्ने । ● फूटपाथ खुला राख्न निरन्तर नगर प्रहरी परिचालन गर्ने । ● ट्याक्सी, अटो रिक्सा जस्ता साना सवारी साधनको व्यवस्थापन र नियमन गर्ने । ● नगर प्रहरी सम्बन्धी अन्य कार्य गर्ने । ●
उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन इकाई	<ul style="list-style-type: none"> ● स्थानीय वस्तु र सेवा व्यापारको गुणस्तरको अनुगमन र नियमन गर्ने । ● स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग आपूर्ति व्यवस्थापन गर्ने । ● स्थानीय वस्तुहरूको मूल्य निर्धारणमा सहजीकरण र अनुगमन गर्ने । ● उपभोक्ताको अधिकार तथा हित सम्बन्धी नीति तथा कानून निर्माण र सो को कार्यान्वयन गर्ने ।
कानून शाखा	<ul style="list-style-type: none"> ● कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मस्यौदा तयारी कार्यको संयोजन र समन्वय गर्ने । ● मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन गर्ने गराउने । ● न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य गर्ने । ● मानव अधिकारको संरक्षण तथा प्रवर्धन सम्बन्धी कार्य गर्ने । ● व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको अभिलेख राख्ने । ● न्यायिक समितिको निर्णय तथा फैसला कार्यान्वयन गर्न सहजिकरण गर्ने । ● न्यायिक प्रतिरक्षा एवं पुर्पक्षसँग सम्बन्धित कार्य गर्ने तथा छानविन तथा जाँचबुझ संग सम्बन्धित विभिन्न निकायबाट माग भएको विवरण र जवाफ पठाउने । ● नीति तथा कानूनको प्रमाणिक प्रतिको संरक्षण, प्रकाशन र अभिलेख राख्ने । ● कार्यालयको कामको सन्दर्भमा कानूनी राय तथा परामर्श सम्बन्धी कार्यहरू गर्ने । ● ऐन, नियम, कार्यविधि, आदेश, निर्देशन, मापदण्डको प्रमाणिकरण व्यवस्थापन, राजपत्र प्रकाशन र अभिलेख व्यवस्थापन गर्ने । ● विधायन समितिको सचिवालय सम्बन्धी कार्य गर्ने ।
सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन शाखा	<ul style="list-style-type: none"> ● आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति तथा नविकरण सम्बन्धमा सिफारिस गर्ने । ● एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन सम्बन्धमा सिफारिस गर्ने । ● आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमतिका लागि सिफारिस

	<p>गर्ने र अभिलेख राख्ने ।</p> <ul style="list-style-type: none"> ● अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग गर्ने । ● सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने । ● वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी प्रवर्द्धन गर्ने । ● सूचनाको हकको प्रचलनमा सहयोग गर्ने । ● सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन गर्ने । ● सूचना केन्द्रको स्थापना र सञ्चालन व्यवस्थापन गर्ने । ● तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, मापदण्ड र योजना बनाउने । ● सूचना तथा अभिलेख केन्द्रको सञ्चालन गर्ने । ● स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखीकरण तथा वितरण सम्बन्धि कार्य गर्ने । ● आधारभूत तथ्याङ्क संकलन र व्यवस्थापन : जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख व्यवस्थापन गर्ने । ● कार्यालयसँग सम्बन्धित सबै किसिमका तथ्याङ्कहरूको एकीकरण तथा वितरणको व्यवस्थापन गर्ने । ● प्रदेश तथा संघसँग तथ्याङ्क एवं सूचना आदानप्रदान र समन्वय गर्ने । ● सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाइल) व्यवस्थापन गर्ने । ● शाखासँग सम्बन्धित अन्य कार्यहरू गर्ने । ● सूचना संकलन, सग्रह, अभिलेख सम्बन्धी व्यवस्थापन तथा सूचना प्रदान गर्ने । ● शाखाहरूबाट आएका मासिक कार्य प्रगति विवरण तयार गरि त्यसको अभिलेख राखी सम्बन्धित निकायमा पठाउने । ● सूचना प्रकाशन, बुलेटिन, ब्रोसर तथा अन्य सूचना तथा जानकारी मुलक सामाग्रीहरू प्रकाशन गर्ने । ● इमेल, ईन्टरनेट र वेबसाइटको संचालन र सूचनाहरूको अद्यावधिक व्यवस्थापन गर्ने । ● सबै शाखा तथा वडा कार्यालयमा भए गरेका गतिविधिहरू सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन शाखामा अभिलेखीकरण गर्ने । ● कार्यालयमा आउने पत्रपत्रिकाहरू, सूचना शाखा मार्फत लिने व्यवस्था गर्ने र आवश्यकता अनुसार ग्राहक बन्ने । ● कार्यालयबाट विभिन्न किसिमका सूचना प्रवाह गर्दा यसै शाखा मार्फत गर्ने । ● कार्यालयबाट गरिने निर्णय, नीति तथा कार्यक्रम, योजना, तथ्याङ्क, कार्य प्रगति विवरण, बुलेटिन, ब्रोसर, नागरिक वडापत्र तथा अन्य त्यस्ता जानकारी दिने सूचना मूलक प्रकाशनहरू यस शाखाबाट गर्ने । ● सूचना प्रविधि शाखा कार्यालयको एक अभिन्न अंग भएकोले यसको उच्चतम व्यवस्थापन र कार्यान्वयनमा जोड दिने । ● योजना तर्जुमा, अनुगमन र मूल्यांकनका लागि आवश्यक सूचना संकलन, विश्लेषण प्रकाशन र वितरण गर्ने । ● सरोकारवालाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा प्रार्थमिक तथ्याङ्क संकलन गरी प्रशोधन गर्ने विभिन्न विषयगत कार्यालय, सरकारी तथा गै.स.स.हरूबाट प्राप्त हुने तथ्याङ्कहरूलाई समेत व्यवस्थित गरी प्रयोगमा ल्याउने ।
--	--

	<ul style="list-style-type: none"> • यस शाखाले नगरको वस्तुगत विवरण, क्षेत्रगत विश्लेषण प्रतिवेदन, वित्तीय विश्लेषण, संस्थागत प्रतिवेदन विकास बुलेटिन, नगर समाचार, बोसहरको प्रकाशन लगायत सोको अद्यावधिक गर्ने र सरोकारवालाहरूलाई उपलब्ध गराउने । • नगरपालिका कार्यालयहरूमा उपलब्ध प्रकाशनहरू, प्रतिवेदन, सूचना तथा तथ्यांकहरू निर्धारण गरिएको मूल्यमा सःशुल्क विक्री वितरण गर्ने । • वेरुजु स्थिति, प्रशासनिक खर्च, पूँजीगत निर्माण अनुपात आन्तरिक स्रोत आदिको विश्लेषण सहितको प्रतिवेदन तयार पार्ने । • नगरपालिकाले गरेको सफल कार्य Best practiceको प्रकाशन तथा प्रसार गर्ने । • आर्थिक नियमितता तथा कार्य सम्पादन स्थिति भल्कीने गरी तुलनात्मक विवरण नियमित रूपमा प्रकाशित गर्ने । • शाखालाई सक्षम र दिगो बनाउन आवश्यकता अनुसार दक्ष परामर्शदाताको सहयोग लिने । • सूचना व्यवस्थापन, अनुसन्धान, प्रकाशन र वितरणको कार्य गर्ने । • सूचना प्रविधि केन्द्रलाई एकिकृत सूचना केन्द्रको रूपमा विकास गरि कार्यालयबाट तोकिएको अन्य कार्यहरू गर्ने । • नगरपालिकाको कम्प्युटर तथा तत्सम्बन्धित अन्य मेशीनरी सामानहरूको रेखदेख तथा मर्मत सम्भारमा सहयोग गर्ने
<p>योजना तथा क्षमता विकास शाखा</p>	<ul style="list-style-type: none"> • वडा समितिमाफत सञ्चालन हुने कार्यक्रमहरू कार्यान्वयनको लागि आवश्यक सहजीकरण गर्ने । • नगरले कार्यान्वयन गर्ने पुर्वाधार सम्बन्धित सबै कार्यक्रमको सम्झौताको लागि आवश्यक कागजातको तयारी गर्ने । • उपभोक्ता समितिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने । • संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने । • निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूको परिचालन, समन्वय र सहजीकरण गर्ने । • योजना फरफारक तथा कार्यक्रम हस्तान्तरण सम्बन्धी कार्य गर्ने । • सम्पन्न भएका सम्पूर्ण पुर्वाधार सम्बन्धी योजनाहरूको अभिलेख राख्ने । • शाखासँग सम्बन्धित अन्य कार्यहरू गर्ने । • विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण गर्ने, • स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजना तर्जुमा गर्ने, • वित्त व्यवस्थापन महाशाखासँग समन्वय गरि वार्षिक विकास योजना तथा कार्यक्रम तर्जुमा गर्ने, विकासका प्राथमिकता क्षेत्र निर्धारण गर्ने, • विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण गर्ने, • आयोजनाको प्रभाव मूल्याङ्कन गर्ने गराउने, • क्षमता विकास सम्बन्धी कार्यक्रमहरूको प्रस्ताव तयारी गर्ने । •
<p>पञ्जीकरण शाखा</p>	<ul style="list-style-type: none"> • आधुनिक प्रविधिमाफत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री) को व्यवस्थापन गर्ने । • सबै वडाबाट हुने व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिलेखको व्यवस्थापन तथा मासिक प्रतिवेदन तयार गर्ने । •
<p>सामाजिक विकास</p>	<ul style="list-style-type: none"> • प्रारम्भिक बाल शिक्षा, आधारभूत तह, माध्यमिक तह, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा,

महाशाखा	<p>गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन गर्ने ।</p> <ul style="list-style-type: none"> ● विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृती, समायोजन तथा नियमन सम्बन्धी कार्य गर्ने । ● परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने । ● विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन गर्ने । ● स्थानीय स्तरको पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्ने । ● प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा गर्ने, आवश्यक प्रकृया पुगेका निकायलाई अनुमतिको लागि सिफारिस गर्ने र त्यस्ता निकायको नियमन गर्ने । ● स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण गर्ने । ● युवा जागरण, सशक्तिकरण र परिचालन गर्ने । ● स्थानीय स्तरमा खेलकूद प्रशासन तथा खेलकूद सम्बन्धि सङ्घ संस्थाको नियमन र समन्वय गर्ने । ● खेलकूदको विकास र प्रवर्द्धन गर्ने । ● शाखा प्रमुख बाहेकका महाशाखा मातहतका कर्मचारीको कार्यविवरण तयार गरि सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने । ● स्थानीय स्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण र खारेजीको लागि सिफारिस गर्ने । ● गैसस परिचालन तथा अनुगमन एवं नियमन गर्ने । ● गुठी, कोष तथा अन्य ट्रस्टहरुको व्यवस्थापन गर्ने गराउने, ● गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्यको लागि कार्यविधि तथा मापदण्ड तयार गर्ने । ● सामाजिक परिचालन सम्बन्धी कार्य गर्ने । ● टोल विकास संस्थालाई परिचालन गर्ने । ● महिला हक सम्बन्धी नीति तथा योजना तर्जुमा, कार्यान्वयन, समन्वय र नियमन गर्ने, ● कमजोर वर्गको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण र मुलप्रवाहिकरण सम्बन्धि कार्य गर्ने, ● लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना सम्बन्धि कार्य गर्ने गराउने । ● बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जालको प्रवर्द्धन गर्ने । ● असहाय बालबालिका र सडक बालबालिका व्यवस्थापन गर्ने गराउने । ● बाल हिंसा नियन्त्रण सम्बन्धि कार्य गर्ने गराउने । ● बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना तथा संचालन अनुमतिको लागि सिफारिस गर्ने र नियमन गर्ने । ● बालबालिकाको हर्कहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा गर्ने, कार्यान्वयन गर्ने गराउने र नियमन गर्ने । ● आधुनिक प्रविधि मार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री) व्यवस्थापन गर्ने । ● व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धी अभिलेख व्यवस्थापन तथा प्रतिवेदन तयार पार्ने । ● ज्येष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य गर्ने । ● ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्य गर्ने, ● अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन
---------	---

	<p>तथा वितरण सम्बन्धि कार्य गर्ने ।</p> <ul style="list-style-type: none"> • अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने । • विधवा तथा एकल महिला सम्बन्धी कार्य । • सहयोगापेक्षी सडक मानव व्यवस्थापन सम्बन्धि कार्य । • आदिवासी, जनजाति, मुस्लिम, अल्पसंख्यकहरूको हित प्रवर्धन सम्बन्धी नीति बनाउने, कानून तर्जुमा गर्ने र कार्यान्वयन गर्ने । • स्थानीय स्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा खारेजीका लागि सिफारिस गर्ने । • आफु मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन र नियन्त्रण गर्ने । • आफ्नो महाशाखा संग सम्बन्धित निर्णयहरू सुरक्षित तवरले राख्ने । • शाखा प्रमुख बाहेकका महाशाखा मातहतका कर्मचारीको कार्यविवरण तयार गरि सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने ।
<p>शिक्षा, युवा तथा खेलकुद शाखा</p>	<ul style="list-style-type: none"> • विद्यालय र शिक्षक तथा कर्मचारीको अभिलेख अद्यावधिक गराई राख्ने । • विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृती, समायोजनको लागि सिफारिस गर्ने । • शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भारको आवश्यकता पहिचान गरी सिफारिस गर्ने । • विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन गर्ने । • प्रोत्साहन तथा छात्रवृत्ति पाउने विद्यार्थीको अभिलेख व्यवस्थापन गर्ने । • बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन गर्ने । • आधारभूत तहसम्मको शैक्षिक कार्यक्रमहरूको समन्वय र नियमन गर्ने । • सामुदायिक, संस्थागत, गुठी, सहकारी विद्यालयहरूको अनुगमन नियमन गर्ने । • विद्यालय बाहेकका स्थानीय स्तरमा सञ्चालित शैक्षिक संघ संस्थाहरूसँगको समन्वय, सहजीकरण, अनुगमन, नियमन गर्ने । • पाठ्यक्रम र पाठ्य सामग्रीको वितरण तथा कार्यान्वयन गर्ने । • शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन गर्ने । • स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्धन र स्तरीकरण गर्ने । • विद्यालयमा रहेका पुस्तकालयहरूको अभिलेख राख्ने । • स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने । • युवा जागरण, सशक्तिकरण र परिचालन सम्बन्धि कार्य गर्ने । • युवा सीप, उच्चमशिलता तथा नेतृत्व विकास सम्बन्धी कार्य गर्ने । • खेलकूदको विकास र प्रवर्द्धन । • खेलकूद प्रतियोगिता आयोजना र सहभागिता । • अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन । • भाषा, कला, साहित्य संस्कृतिको संरक्षण, सम्बर्द्धन, विकास र प्रवर्धन गर्ने । • भाषा, संस्कृति, साहित्य, सम्पदा र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरका योजना तर्जुमा कार्यान्वयन र नियमन गर्ने । • जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास सम्बन्धी

	<p>काम गर्ने</p> <ul style="list-style-type: none"> ● स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन गर्ने ।
स्वास्थ्य शाखा	<ul style="list-style-type: none"> ● आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन गर्ने, ● राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारणमा सहयोग गर्ने, ● राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता तथा सञ्चालन अनुमतिका लागि सिफारिस र नियमन गर्ने, ● आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन गर्ने, ● स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने, ● सरसफाई सचेतनाको अभिवृद्धि गर्ने, ● रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवाको सञ्चालन तथा व्यवस्थापन गर्ने, ● औषधि पसल सञ्चालनका दर्ता तथा अनुमतिका लागि सिफारिस गर्ने, ● औषधिजन्य बन्स्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरणमा सहजिकरण गर्ने, ● स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालनमा सहजिकरण गर्ने, ● औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण गर्ने र पालना भए नभएको नियमन गर्ने, ● औषधि र स्वास्थ्य उपकरणको खरिदको योजना निर्माण गरि जिन्सी शाखामा पठाउने, खरिद भएका औषधिको भण्डारण र वितरण गर्ने, ● स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन गर्ने, ● जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स) सम्बन्धि कार्य गर्ने, ● प्रवर्द्धनात्मक, प्रतिकारात्मक, प्राथमिक उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन गर्ने, ● जुनोटाक र कीटजन्य रोगको नियन्त्रण गर्ने, ● सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने, ● आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन गर्ने, ● स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन गर्ने, ● जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना बनाउने र आवश्यकतानुसार कार्यान्वयन गर्ने, ● सरुवा तथा नसने रोगको नियन्त्रण तथा रोकथाम सम्बन्धि कार्य गर्ने, ● योग, ध्यान केन्द्रको सञ्चालन गर्ने गराउने, ● आफ्नो शाखा संग सम्बन्धित परामर्श सेवा सम्बन्धि कामको लागि कार्यशर्त तयारी गर्ने, ● जनस्वास्थ्य संग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्ने ● नगरपालिकाले संचालन गरेका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रलाई सहयता पुर्वक संचालन गर्न प्रमुख भुमिका निर्वाह गर्ने । ● हाल संचालनमा रहेका शहरी स्वास्थ्य केन्द्रहरु मार्फत नगरपालिकालाई एचभखभलतप्लभ जभवतिज ऋवचभ कभचखप्लभ प्रदान गर्न विभिन्न सरोकारवाला निकायहरूसंग समन्वय र सहकार्य गर्ने । ● मातृ शिशु स्वयंसेविकाहरूको क्षमता विकासको कामहरु गर्ने र राष्ट्रिय खोप र भिटामिन खुवाउने कार्यक्रमहरु प्रभावकारी बनाउने । ● नगरका युवा युवतीलाई कुलत र दुर्वसनवाट वचाउन जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने । ● क्षयरोग विरामीलाई म्यतक पढति प्रभावकारी भएकोले हाल नगरपालिकावाटसंचालित जनस्वास्थ्य सेवाहरूलाई प्रभावकारी बनाउने । ● जनस्वास्थ्य सम्बन्धी नगर स्तरीय कार्यक्रम तर्जुमा गर्दा संघीय सरकार, स्वास्थ्य सेवा विभाग, प्रदेश सरकार र स्थानीय अस्पतालहरूसंग समन्वय र सहकार्य गरी स्वास्थ्य सेवा घुम्ती शिाविरहरु संचालन गर्ने । ● नगरपालिकामा समायोजन भएका साविका गाविसहरूमा संचालित स्वस्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरूको तगर स्तरीय स्वास्थ्य कार्यक्रम अन्तर्गत समन्वय गरी स्वास्थ्य सुविधा विस्तार गर्ने । ● महामारी, फाडापखाला जस्ता रोगहरु नियन्त्रण गर्न समन्वय गर्ने ● जनस्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यहरु संचालन गर्ने गराउने । ●
प्राथमिक स्वास्थ्य केन्द्र	<ul style="list-style-type: none"> ● नागरिकहरूलाई स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका आधारभूत सूचनाहरु प्रदान गर्ने । ● समय समयमा विभिन्न रोग जस्तै धनुष्टकार, दादुरा, भ्यागुते रोग, लहरे खोकी, पोलियो, टीबी, जस्ता रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने । ● गर्भावती महिलाको नियमित स्वास्थ्य जाँच देखि अन्य आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

	<ul style="list-style-type: none"> ● परिवार नियोजन सेवा उपलब्ध गराउने । ● रक्त अल्पता, उच्च रक्तचाप र कहिलेकाही यौन संक्रमणहरु लगायत एचआईभी रोग जस्ता विभिन्न रोगको परीक्षण गर्ने । ● आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबर्द्धन गर्ने । ● सरसफाई सचेतनाको अभिवृद्धि गर्ने । ● औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरणमा सहजिकरण गर्ने, ● औषधि र स्वास्थ्य उपकरणको खरिदको योजना निर्माण गरि जिन्सी शाखामा पठाउने, खरिद भएका औषधीको भण्डारण र वितरण गर्ने । ● प्रबर्द्धनात्मक, प्रतिकारात्मक, प्राथमिक उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन गर्ने । ● जुनोेटिक र कीटजन्य रोगको नियन्त्रण गर्ने । ● सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने । ● मातृ शिशु स्वयंमसेवीकाहरुको क्षमता विकासको कामहरु गर्ने र राष्ट्रिय खोप र भिटामिन खुवाउने कार्यक्रमहरु प्रभावकारी बनाउने । ● नगरका युवा युवतीलाई कुलत र दुर्व्यसनबाट बचाउन जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने । ● महामारी, फाडापखाला जस्ता रोगहरु नियन्त्रण गर्ने कार्य गर्ने । ● जनस्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यहरु संचालन गर्ने ।
स्वास्थ्य चौकी	<ul style="list-style-type: none"> ● नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न किंसमका आधारभूत सूचनाहरु प्रदान गर्ने । ● समय समयमा विभिन्न रोग जस्तै धनुष्टंकार, दादुरा, भ्यागुते रोग, लहरे खोकी, पोलियो, टीबी, जस्ता रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने । ● गर्भावती महिलालाई नियमित स्वास्थ्य जाँच देखि अन्य आवश्यक परामर्श सेवा उपलब्ध गराउने । ● परिवार नियोजन सेवा उपलब्ध गराउने । ● रक्त अल्पता, उच्च रक्तचाप र कहिलेकाही यौन संक्रमणहरु लगायत एचआईभी रोग जस्ता विभिन्न रोगको परीक्षण गर्ने । ● आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबर्द्धन गर्ने । ● सरसफाई सचेतनाको अभिवृद्धि गर्ने । ● औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरणमा सहजिकरण गर्ने, ● औषधि र स्वास्थ्य उपकरणको खरिदको योजना निर्माण गरि जिन्सी शाखामा पठाउने, खरिद भएका औषधीको भण्डारण र वितरण गर्ने । ● प्रबर्द्धनात्मक, प्रतिकारात्मक, प्राथमिक उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन गर्ने । ● जुनोेटिक र कीटजन्य रोगको नियन्त्रण गर्ने । ● सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने । ● मातृ शिशु स्वयंमसेवीकाहरुको क्षमता विकासको कामहरु गर्ने र राष्ट्रिय खोप र भिटामिन खुवाउने कार्यक्रमहरु प्रभावकारी बनाउने । ● नगरका युवा युवतीलाई कुलत र दुर्व्यसनबाट बचाउन जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने । ● महामारी, फाडापखाला जस्ता रोगहरु नियन्त्रण गर्ने कार्य गर्ने । ● जनस्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यहरु संचालन गर्ने ।
सामाजिक सुरक्षा शाखा	<ul style="list-style-type: none"> ● सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति बनाउने, मापदण्डनिर्धारण गर्ने । ● सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने । ● सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य गर्ने । ● स्थानीय सामाजिक सुरक्षा योजना तर्जुमा गर्न आवश्यक तथ्यांक सकलन गर्ने । ● ज्येष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्यमा सहजिकरण गर्ने । ● ज्येष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने । ● सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापनमा सहजिकरण गर्ने । ● अपाङ्गता भएका व्यक्ति तथा असाहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण सम्बन्धी कार्य गर्ने । ● अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन गर्न पहलकदमी गर्ने । ● विधवा तथा एकल महिलालाई लक्षित गरी सहयोग पुग्ने कार्यको पहिचान गर्ने ।

	<ul style="list-style-type: none"> सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन, सञ्चालन, अभिलेख व्यवस्थापन र प्रतिवेदन गर्ने ।
महिला बालबालिका तथा समाज कल्याण शाखा	<ul style="list-style-type: none"> महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरण, क्षमता विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने । लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना सम्बन्धी कार्य गर्ने । बजेटको लैंगिक हिसाबले विश्लेषण गर्ने र लैंगिक उत्तरदायी बजेट निर्माण गर्न सहजीकरण गर्ने । स्थानीय स्तरमा समावेशिता र मूल प्रवाहीकरण सम्बन्धी अन्य कार्यहरू गर्ने । बालबालिकाको हकहित संरक्षणसँग सम्बन्धित कार्यहरू गर्ने । बाल सञ्चाललाई सबलीकरण गर्ने । बाल न्याय प्रवर्द्धन गर्ने । असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापन गर्न विभिन्न संघ संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्ने । बाल हिंसा नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने । बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना र संचालन अनुमतिका लागि सिफारिस गर्ने । बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, निर्माण गर्ने र कार्यान्वयन गर्ने, जेष्ठ नागरिक, अंध अपाङ्ग, दलित र अन्य सामाजिक समूहहरूको परिचालन, सहजीकरण र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने ।
आर्थिक विकास महाशाखा	<ul style="list-style-type: none"> कृषि, कृषि प्रसार, पशुपंक्षी विकास, नश्ल सुधार, पशु स्वास्थ्य, कृषि तथा पशुपंक्षी उत्पादन, व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तयार गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने तथा तत्सम्बन्धि विषय नियमन समेत गर्ने । कृषि तथा पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने गराउने । कृषक तथा पशु पालकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण सम्बन्धि कार्य गर्ने गराउने । अनुदान वितरण तथा कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि निर्माण गर्ने तथा हरेक वर्ष आवश्यकतानुसार परिमार्जन गर्ने । कृषि वीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन गर्ने व्यवस्था मिलाउने । कृषि तथा पशुपंक्षी बजार सूचना संकलन तथा व्यवस्थापन गर्ने, हाटबजारको पूर्वाधार निर्माणको लागि सिफारिस गर्ने । कृषि, पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य गर्ने गराउने । सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन गर्ने गराउने । स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, समायोजन, खारेजी र विघटनको लागि सिफारिस गर्ने । स्थानीयसहकारी क्षेत्रको प्रवर्द्धन, विकास गर्ने तथा आर्थिक विकास र रोजगारी सृजनाका लागि परिचालन गर्ने । रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना गर्ने । लघु, धरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजीको लागि सिफारिस गर्ने र नियमन समेत गर्ने । लघु, धरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनमा सहयोग गर्ने । स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन गर्ने । पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने । भाषा, साहित्य, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास गरी पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने । आफ्नो महाशाखाको लागि आवश्यक बजेट प्रस्ताव प्रत्येक वर्षको चैत्र मसान्तभित्र तयार गरी आर्थिक प्रशासन महाशाखामा पठाउने । आफु मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन र नियन्त्रण गर्ने ।
कृषि विकास शाखा	<ul style="list-style-type: none"> कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तयारी तथा कार्यान्वयन गर्ने । कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्राविधिक प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन गर्ने । कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने । कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने । कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन गर्ने । उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण गर्ने । कृषि सम्बन्धी बीमा र कर्जा सहजीकरण गर्ने ।

	<ul style="list-style-type: none"> • शीत भण्डारणको व्यवस्थापन गर्ने । • कृषकहरूको क्षमता अभिवृद्धि, टेवा, सीप विकास र सशक्तीकरण सम्बन्धि कार्य गर्ने । • कृषि वीउविज्ञन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन गर्ने । • कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन गर्ने । • कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण गर्ने । • कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार गर्ने । • कृषि स्रोत केन्द्रको व्यवस्थापन गर्ने । • कृषि थोक बजार केन्द्रको निर्माण तथा व्यवस्थापनमा सहजीकरण गर्ने ।
चिया तथा कफि विकास उपशाखा	
कृषि सेवा केन्द्र	
पशुपंक्षी विकास शाखा	<ul style="list-style-type: none"> • पशुपालन, पशु स्वास्थ्य, मत्स्य विकास सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तयार पार्ने, योजना बनाउने र कार्यान्वयन गर्ने । • पशुपंक्षी बजार सूचना, पशुपंक्षी हाटबजारको पूर्वाधार निर्माणको पहिचान, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन गर्ने । • छाडा चौपायको नियन्त्रण र व्यवस्थापन गर्ने गराउने । • पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने । • पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन गर्ने । • पशुनश्ल सुधार पद्धती विकास र व्यवस्थापन गर्ने । • पशुपंक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण गर्ने । • पशु आहारको गुणस्तर नियमन गर्ने । • स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली सुधार गर्ने । • पशु वधशाला निर्माणमा सहजिकरण तथा वधशाला सञ्चालनको नियमन गर्ने । • पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य गर्ने गराउने । • कान्जी हाउस सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने ।
पशुसेवा केन्द्र	
सहकारी व्यवस्थापन तथा रोजगार प्रवर्द्धन शाखा	<ul style="list-style-type: none"> • सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड बनाउने । • स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटनको लागि सिफारिस गर्ने । • सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण गर्ने । • सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य गर्ने । • सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन गर्ने । • स्थानीय सहकारीको क्षमता अभिवृद्धि गर्ने । • स्थानीयसहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन गर्ने । • रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना गर्ने । • स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन गर्ने । • रोजगारीका अवसरहरूको सिर्जना गर्ने । • अर्सेगठित क्षेत्रका श्रमिकहरूको पञ्जिकरण गर्ने । • रोजगार डेक्स सञ्चालन व्यवस्थापन गर्ने । • गरिवी पहिचान सम्बन्धी स्थानीय मापदण्ड तयार गर्ने । • स्थानीयस्तरमा सुकुम्बासीको जीविकोपार्जन र वसोवास व्यवस्था मिलाउन सहजिकरण गर्ने । • गरिवी निवारणको स्थानीय रणनीति तर्जुमा गर्ने । • शाखासँग सम्बन्धित अन्य कार्यहरू गर्ने ।

<p>भूमि व्यवस्थापन शाखा</p>	<ul style="list-style-type: none"> • अत्यवस्थित बसोवास गर्नेहरूको लगत संकलन तथा अभिलेख व्यवस्थापन गर्ने। • व्यवस्थित बस्ती विकासका लागि सम्भावित स्थलहरूको पहिचान गर्ने। • एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन सम्बन्धि कार्य गर्ने। • भूउपयोग सम्बन्धी योजना तयारी गर्ने। • संघीय र प्रदेश कानून वमोजिम स्थानीय तहमा भूमिहिन सुकुम्वासी पहिचान गरी अभिलेख राख्ने। • घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने। • भूमिको वर्गीकरण अनुसारको लगत राख्ने। • भूमि लगत (नक्शा, सेस्ता) निर्माण र संरक्षण गर्ने। • सरकारी प्रयोजनका लागि जग्गा प्राप्त, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण गर्ने। • जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता गर्ने। • पुरातात्विक महत्वका स्थलहरू लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत राख्ने। • भौगर्भिक नक्सा प्रकाशन गर्ने। •
<p>उद्योग व्यवसाय तथा पर्यटन प्रवर्द्धन शाखा</p>	<ul style="list-style-type: none"> • सार्वजनिक-निजी साझेदारी सम्बन्धी स्थानीय नीति, कानून, योजना निर्माण, कार्यान्वयन अनुगमन र नियमन गर्ने। • स्थानीय सार्वजनिक-निजी साझेदारीका आयोजना छनौट तथा कार्यान्वयन प्रकृया अघि बढाउने। • सार्वजनिक सामुदायिक साझेदारी सम्बन्धि कार्य गर्ने। • स्थानीय विकासमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने। • लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्ने, • उद्यमशिलता प्रवर्द्धन गर्ने, • व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजीको लागि सिफारिस गर्ने, • सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन गर्ने, • प्रचलित कानून वमोजिम लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी सम्बन्धि मापदण्ड बनाउने, • खानी तथा खनिज पदार्थको संरक्षण एवं उपयोग सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड बनाउने, • पहिचान भएका गरिव घरपरिवार एवं लक्षित समूहको आर्थिक विकासका योजना तर्जुमा र कार्यान्वयन गर्ने। • पुरातात्विक महत्वका प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास गर्ने। • परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन गर्ने। • स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन गर्ने। • पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने। • पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन गर्ने। • पार्कहरूको विकास, संरक्षण र प्रवर्द्धन गर्ने। • स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण तथा नियमन गर्ने • प्रमुख प्रशासकीय अधिकृतले तोकिएका सानिसा सम्बन्धित अन्य कार्यहरू गर्ने। •
<p>पूर्वाधार विकास महाशाखा</p>	<ul style="list-style-type: none"> • स्थानीय सडक तथा यातायात सम्बन्धी नीति बनाउने, कानूनको तर्जुमा गर्ने, मापदण्ड तयार पार्ने तथा नियमन गर्ने। • बस्ती विकास सम्बन्धी नीति, कानून, तथा मापदण्ड बनाउने तथा सो सम्बन्धी योजना तर्जुमा र आयोजना पहिचान गर्ने। • पूर्वाधार विकास सम्बन्धी गुरु योजनाको तर्जुमा, आयोजनाको पहिचान गर्ने, बनेका आयोजनाको उचित मर्मत सम्भारको बन्दोबस्त मिलाउने। • भवन निर्माण तथा नक्सापास सम्बन्धी नीति, कानून तथा मापदण्ड बनाउने, सो को कार्यान्वयन, अनुगमन र नियमन गर्ने। • आफ्नो महाशाखा संग सम्बन्धित परामर्श सेवा सम्बन्धि कामको लागि कार्यशर्त तयारी गर्ने। • राष्ट्रिय भवन संहिता तथा मापदण्डको पालना र कार्यान्वयन गर्ने। • भू-उपयोग सम्बन्धि नीति बनाउने, योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गराउने। • सिंचाइ सम्बन्धी गुरुयोजनाको तर्जुमा र कार्यान्वयनमा सहजिकरण गर्ने। • नवीकरणीय उर्जा तथा वैकल्पिक उर्जा, सडक बत्ती तथा खानेपानी सम्बन्धी मापदण्ड बनाउने, योजना तर्जुमा तथा कार्यान्वयन र नियमन गर्ने। • सडक बत्तीको व्यवस्थापन सम्बन्धी कार्य गर्ने। • स्वीकृत योजना तथा कार्यक्रमहरूको पहिलो चौमासिकभित्र लगत अनुमान तयार गर्ने गराउने, नगरस्तरीय योजना सम्महोताको लागि पेश गर्ने, कार्यान्वयन गर्ने गराउने, अनुगमन तथा सुपरिवेक्षण गर्ने। • आफ्नो महाशाखाको लागि आवश्यक वजेट प्रस्ताव प्रत्येक वर्षको चैत्र मसान्तभित्र तयार गरी वित्त व्यवस्थापन महाशाखामा पठाउने।

	<ul style="list-style-type: none"> • नगरबाट हुने सार्वजनिक निर्माणको गुणस्तर कायम गर्ने । • वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने । • आधारभूत यातायात सेवा विस्तार सम्बन्धमा प्रदेश सरकारसँग समन्वय गर्ने । • निजी यातायात सेवाको नियमन तथा व्यवस्थापन गर्ने । • आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन गर्ने । • आफु मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन र नियन्त्रण गर्ने । • आफ्नो महाशाखा संग सम्बन्धित निर्णयहरू सुरक्षित तवरले राख्ने । • शाखा प्रमुख बाहेकका महाशाखा मातहतका कर्मचारीको कार्यविवरण तयार गरी सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने । • स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण,सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन सम्बन्धी कार्य गर्ने
<p>सडक तथा अन्य पूर्वाधार विकास शाखा</p>	<ul style="list-style-type: none"> • संघ तथा प्रदेशको जिम्मा परेका बाहेक सबै स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल, भोलुङ्गे पुल, कल्भर्ट र तटवन्धन सम्बन्धी योजनाको अभिलेख राख्ने । • स्वीकृत योजना तथा कार्यक्रमको पहिलो चौमासिक भित्र इस्टिमेट, ड्रइङ, डिजाइन तयार गरी सक्ने । • पूर्वाधार सम्बन्धी योजनाको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गरी जेट मसान्त भित्र अन्तिम भुक्तानीको लागि सिफारिस गरी सक्ने । • निर्माण व्यवसाय दर्ता तथा नवीकरणका लागि सिफारिस गर्ने । • पूर्वाधार योजनाहरूको खरिद योजना तयार गरीश्रावण मसान्तभित्र खरिद इकाईमा उपलब्ध गराउने । • स्वीकृत योजनाहरूको समयमै डिजाइन र मितव्ययी लगत इस्टिमेट तयारी गर्ने । • समयमै स्वीकृत योजनाहरू कार्यान्वयन गर्ने । • कार्यान्वयनमा आएका योजनाहरूको निर्धारित प्राविधिक स्तर कायम गर्ने । • योजनाको संभाव्यता अध्ययन गर्ने कार्यमा महाशाखा प्रमुखलाई सहयोग गर्ने । • संभाव्य योजनाको योजनाको सर्भे, डिजाइन, ल.ई. गर्ने गराउने । • स्वीकृत योजनाको कार्य तालिका बनाई ठेक्कापट्टा भए ठेक्का बमोजिम र उपभोक्ता समिति तथा अमानत भए प्रकृया पुरा गरी स्वीकृतीका लागि पेश गर्ने । • जिल्लाको स्वीकृत दररेटलाई आधार मानी ल.ई. गर्ने गराउने । • मर्मत संभार गर्ने योजनाको ल.ई. गरी स्वीकृतीका लागि पेश गर्ने । • स्वीकृत योजनाहरूको लगत राखी प्राथमिकता तोक्ने कार्यमा आफ्नो राय महाशाखा प्रमुख समक्ष पेश गर्ने । • उपभोक्ता समिति गठन गर्न सहयोग गर्ने । • उपभोक्ता समिति र निर्माण व्यवसायी संग सम्भौता गर्ने । • सम्भौता अनुसार निर्धारित रुपमा योजना सम्पन्न गर्न तार ताकेता गर्ने । • योजनाहरूको नापी किताब, रिनिड बिल मुल्यांकन, कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गर्ने । • सम्पन्न आयोजनाहरूको जाँच पाषा गरी फरफारकका लागि पेश गर्ने । • योजना संचालनमा विवाद एवं समस्या उत्पन्न भएमा सोको जानकारी याथशिष्ट शाखा प्रमुखलाई गराउने । • संचालित योजनाहरूको वेस्ला-वेस्ले फाइल खडा गरी राख्ने, राख्न लगाउने । • योजना सम्भौता भए पछि रजिष्टर खडा गरी रेकर्ड राख्न लगाउने • मासिक, चौमासिक, वार्षिक प्रगति प्रतिवेदन तयार गरी पठाउनेका लागि महाशाखा प्रमुखलाई आवश्यक सहयोग गर्ने । • चौमासिक र वार्षिक प्रगति समिक्षा बैठकमा प्रगति पेश गर्ने कार्यमा शाखा प्रमुखलाई आवश्यक सहयोग गर्ने । • माग र आवश्यकताका आधारमा सम्बन्धीत टोल विकास संस्थालाई समेत संलग्न गराई सडक वती जडान गराउने । • जडान भएका वक्तिको लगत राख्ने । • आफु मातहतका सब-इन्जिनियर, सहायक, इलेक्टिसियन, डोजर र लोडर अपरेटरको कामको सुपरिवेक्षण र सहजीकरण गर्ने । • सब इन्जिनियरहरूलाई फिटान गरी काममा लगाउने •
<p>भवन तथा वस्ती विकास शाखा</p>	<ul style="list-style-type: none"> • पार्किङ्ग स्थल तोक्ने,पार्किङ्ग स्थलको निर्माण तथा सञ्चालन गराउने । • सडक वतीको व्यवस्थापन, मर्मत, सम्भार तथा नियमन गर्ने । • नगरको जिम्मा रहेका खानेपानी आयोजनाकोमहसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन गर्ने । • पानीको मुहानको संरक्षण गर्ने गराउने । • सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन गर्ने गराउने । • विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धि कार्य गर्ने । • शाखासंग सम्बन्धित अन्य कार्यहरू गर्ने
<p>नक्सा पास इकाई</p>	<ul style="list-style-type: none"> • राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम सुरक्षित सार्वजनिक, सरकारी तथा निजी भवन निर्माणको अनुमतिको लागि नक्सापास गर्न सिफारिस गर्ने, स्वीकृत नक्सा बमोजिम भवन बने नबनेको बारे अनुगमन गरी प्रतिवेदन दिन लगाउने तथा

	<p>नियमन गर्ने ।</p> <ul style="list-style-type: none"> ● नक्शा संशोधनको लागि सिफारिस गर्ने । ● स्वीकृत नक्साको अध्यावधिक अभिलेख राख्ने । ● नक्सा स्वीकृत प्रक्रियालाई व्यवस्थित र सरलीकृत गर्न अवमलबन गर्नु पर्ने विभिन्न उपायहरूको विकल्प सहित विश्लेषण गरी कार्यविधि तयार पार्ने । ● भवन मापदण्ड सुधार गर्न आवश्यक अध्ययन अनुसन्धान गराउने । ● बडा कार्यालयहरूको लागि उपयुक्त हुने नमुना नक्सा तयार गर्ने । ● कार्यालयको तर्फबाट नक्सा तयार गर्ने गरी भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि समयमै घर नक्सा तयार गर्ने । ● भवन निर्माण तथा नक्सापास संग सम्बन्धित सबै काम गर्ने । ● शाखासंग सम्बन्धित अन्य कार्यहरू गर्ने । ●
<p>वस्ती तथा शहरी विकास इकाई</p>	<ul style="list-style-type: none"> ● नगरपालिकाबाट घर निर्माण स्वीकृति प्राप्त गर्नुपर्दा अपनाउनु पर्ने कार्य विधि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने । ● घर नक्सा स्वीकृतिको लागि निवेदन फारम उपलब्ध गराउने । ● नक्सा पासको निवेदन दर्ता गर्ने, घर नक्सा पास चेक गर्ने प्रमाण हेरी १५ दिन सूचना टाँस गर्ने गराउने । ● सर्जिमिन मूचुल्का र प्राविधिक प्रतिवेदन तयार गर्ने, प्राविधिक प्रतिवेदन सहित महाशाखा प्रमुख मार्फत प्रमुख प्रशासकीय अधिकृत समक्ष स्वीकृतीको लागि पेश गर्ने । ● स्वीकृत नक्सा बमोजिम कार्य क्षेत्रमा गई सडक मापदण्ड छुट्याउने । ● स्वीकृत नक्साको अभिलेख र रेकर्ड राख्ने । ● म्याद थप सम्बन्धी निवेदनमा कारवाही गर्ने । ● घर नक्साको प्रतिलिपी मात्र भएमा प्रतिलिपि उपलब्ध गराउने । ● नक्सा नामसारी नियमानुसार गर्ने । ● विना इजाजत घर निर्माण भएको पाइएमा निर्माण कार्य रोक्का राखी कारवाही अगाडी बढाउने । ● स्वीकृत ईजाजत बमोजिम घर निर्माण भए नभएको जाँच गर्ने । ● निर्माण सम्पन्न प्रमाण पत्र माग भएमा तयार गरी पेश गर्ने । ● अनियमित तरिकाले निर्माण भएका पखाल, घर लगायतका संरचनाहरूको रोक्काको लागि अनुगमन गर्ने । ● नगर क्षेत्र भित्र रहेको घरहरूको घर नम्बरिङ्ग गरी घर नम्बर वितरणको व्यवस्था मिलाउने । ● घर नक्सा पास भई सके पछि साको लागत राजश्व शाखामा पठाउने । ● नगर क्षेत्र भित्रको घर जग्गा प्रमाणित गरी घर बाटोको सिफारिस गर्ने । ● सडकको बर्गीकरण, नामाकरण र निर्धारण भएको मापदण्ड कार्यान्वयन गर्ने । ● मापदण्ड परिमार्जन, थप निर्धारण गर्नुपर्ने भएमा प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरपालिका बोर्डमा पेश गर्ने ● नगरपालिका क्षेत्र भित्र निर्माण भएका सडकहरूको लगत राख्ने । ● भवन निर्माण सम्बन्धी मापदण्डको प्रचार प्रसार गर्ने । ● भु-कम्प प्रतिरोधक घर निर्माण गराउन प्रयास र पहल गर्ने । ● प्रमुख प्रशासकीय अधिकृतद्वारा प्राप्त अन्य निर्देशनहरूको पालना गर्ने । ● शाखामा आई परेका अन्य कार्यहरू गर्ने । ●
<p>पूर्वाधार निर्माण परीक्षणप्रयोगशाला</p>	
<p>वातावरण तथा सरसफाइ</p>	<ul style="list-style-type: none"> ● वातावरण दिवस मनाउनका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने । ● वातावरण सुरक्षाका लागि हरियाली क्षेत्र तोक्न सहयोग गर्ने । ● सार्वजनिक खुल्ला स्थानमा विरुवा रोपन पहल गर्ने । ● नगर क्षेत्रका सामुदायिक तथा कुवुलियती वनका समूहसंग समय समयमा छलफल तथा परामर्श गर्ने । ● वातावरणीय प्रभाव अनुकुलनका लागि अध्ययन गर्ने । ● नगर क्षेत्रमा वातावरणीय सम्बन्धी विभिन्न अन्तरक्रिया कार्यक्रमहरू गर्ने । ● शहरी वातावरण संरक्षणका लागि दिर्घकालिन तथा तत्कालिन नीति निर्धारणमा सहयोग पुऱ्याउने । ● नगरलाई हराभरा राख्न र वातावरणमा सन्तुलन कायम गर्न विभिन्न स्थानहरूमा वृक्षारोपण, सोको संरक्षण पार्क तथा उद्यानहरूको संरक्षण र विस्तार जस्ता कुराहरूमा सहकारी तथा गैर सरकारी संस्थाहरूसंग सम्पर्कमा रही प्रभावकारी कार्यक्रम संचालनका लागि आवश्यक व्यवस्था मिलाउने । ● शहरी वातावरणमा स्वच्छता कायम गर्ने वातावरण संरक्षण शिक्षाको व्यापक प्रचार गरी जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रमहरू संचालन गर्ने । ● वातावरण संरक्षणमा सहयोग पुऱ्याउने व्यक्ति वा समूहलाई सम्दायबाट नै पुरस्कृत गर्ने । ● नयाँ उद्योग वा व्यवसायको स्थापना र संचालनका लागि आवश्यक पर्ने इजाजत

	<p>तथा सिफारिसमा बातावरण संरक्षणलाई ध्यान दिदै आफ्नो राय सुझाव सम्बन्धित शाखामा उपलब्ध गराउने ।</p> <ul style="list-style-type: none"> ● सडक किनाराहरु, खोला नालाको किनारा, चौर डाँडा पाखाहरुमा वृक्षारोपणको व्यवस्था गर्ने गराउने र सोको संरक्षणको व्यवस्था समेत मिलाउने । ● विपद् व्यवस्थापन कार्यमा गैसस, निजि क्षेत्र तथा स्थानीय समुदाय समेतको साभेदारी अभिवृद्धि गर्दै सूचना प्रवाह र समन्वय कार्य प्रभावकारी बनाउन पहल गर्ने । ● विपद्बाट उत्पन्न हुने परिस्थितिसंग जुट्न पूर्व तयारी तथा प्रतिकार्य (Preparedness and Response) योजना तयार गर्ने । ● एकिकृत सूचना केन्द्र, आपत्कालिन कार्य संचालन केन्द्र, आपत्कालिन उद्धार लगायतका कार्यहरुमा नगरपालिकाको भूमिकालाई परिभाषित गर्ने र समन्वय गर्ने । ● विपद् व्यवस्थापनमा नगरपालिकासंग समन्वय गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय साभेदार संस्थाहरुको पहिचान गर्ने, संयुक्त कार्य योजना तयारी गर्ने र जोखिममा परेका स्थानहरुको नक्साकन गर्ने । ● विपद् व्यवस्थापन सम्बन्धी नेपाल सरकारको नीति र कार्य योजना अनुकूलन नगर स्तरिय नीति तर्जुमा गर्ने । ● विपद् व्यवस्थापनमा स्थानीय समुदाय र सामुदायिक संस्थाहरुको क्षमता बकास लगायत जनचेतना अभिवृद्धिका कामहरु गर्ने । ● प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति क मगर्न निरोधाल्मक तथा उद्धारका कामहरु गर्न समन्वय गर्ने । ● नगर स्तरीय नगर प्राकृतिक प्रकोप उद्धार समितिको सचिवालयको काम गर्ने । ● भूसंरक्षण र जलाधार व्यवस्थापनजन्व सामुदायिक अनुकूलनका कामहरु गर्ने, ● स्वच्छ तथा स्वस्थ बातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति तथा कानून निर्माण गर्ने, ● विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीय स्तरका आयोजनाको पहिचान गर्ने, ● विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसंग सहयोग, समन्वय र सहकार्य गर्ने, ● जलवायू परिवर्तन अनुकूलन सम्बन्धि कार्य गर्ने, ● वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण सम्बन्धि कार्य गर्ने, ● पहिरो नियन्त्रणमा सहयोग गर्ने, ● विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना तयारी तथा कार्यान्वयन गर्ने, ● विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय सम्बन्धि कार्य गर्ने, ● विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान र स्थानान्तरणका लागि सिफारिस गर्ने, ● विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसंग सहयोग, समन्वय र सहकार्य गर्ने, ● विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालनमा सहजिकरण गर्ने, ● वारुणयन्त्रको सञ्चालन तथा व्यवस्थापन गर्ने, ● स्थानीय आपत्कालिन कार्य सञ्चालन प्रणालीको कार्यान्वयन गर्ने
<p>विपद् व्यवस्थापन उपशाखा</p>	
<p>सरसफाई व्यवस्थापन उपशाखा</p>	<ul style="list-style-type: none"> ● नगर क्षेत्र भित्र बातावरणलाई प्रदूषित तुल्याउने गरी फोहोर मैला, धुवा आदी उत्पादन गर्ने पसल, होटल, कलकारखाना आदिको लगत राखी प्रदूषण रोक्ने उपायहरु अपनाउने । ● नगर क्षेत्रमा फोहोरको मात्रा घटाउन नगरवासीलाई सो सम्बन्धी शिक्षा तथा ज्ञान प्रदान गर्ने । ● नगर क्षेत्र भित्र स्थापना भएका संघ संस्थाहरुलाई शहरी सफाई सम्बन्धी ज्ञान दिई सफाई सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा समन्वयकर्ताको भूमिका निभाउने । ● नगरमा फोहोरको मात्रा कम गर्ने कम्पोस्टिङ गर्ने, बायोग्यास उर्जाको प्रयोग गर्ने तथा अन्य खेर जाने चिजहरुको उपयोगबारे विभिन्न सौपमुलक तालिमहरुको आयोजना गर्ने । ● फोहोर मैला व्यवस्थापन सम्बन्धी सूचना तथा जानकारी बुलेटिन स्थानीय स्तरमा प्रदान गर्ने । ● हरित नगरका लागि नर्सरी स्थापनाका क्षेत्र पहिचान गरी टोल विकास संस्था लगायत विद्यालय तथा कलेजहरुलाई परिचालन गर्ने ● फलफूल र वृक्षारोपणको लागि सम्बन्धित सरोकारवालाहरु संग समन्वय गरी स्थान विशेष फलफूल र वृक्षारोपणको व्यवस्था मिलाउने । ● सौन्दर्यकरणका क्षेत्रहरु पहिचान गरी फूल वगैचा निर्माण गरी संरक्षणको व्यवस्था मिलाउने । ● नगर क्षेत्रमा विद्यमान ढलनालाहरुको लगत तयार गरी सभै र डिजाइनको व्यवस्था मिलाउने ।

	<ul style="list-style-type: none"> ● प्लाष्टिकका भोलाको विकल्प दिनका लागि निजी क्षेत्रहरूसंग सहकार्य गर्ने । ● शुलभ शौचालयहरूको अभियान चलाउने आवश्यक प्रचार प्रसार र सामग्रीको उपलब्ध गर्ने । ● कम्पोस्ट मल बनाउने प्रविधि विकासका लागि निजी क्षेत्रको सहभागिता वृद्धि गर्ने । ● फोहर मैला व्यवस्थापन स्थल छनौट र व्यवस्थापनमा समन्वय र अनुगमन गर्ने । ● नगरमा प्राप्त पाईपको पानीको व्यवस्थापन गर्न निजी क्षेत्रसंग सहकार्य गर्ने र वर्षादको पानीको उपयोग गर्न सरोकारवालाहरूसंग समन्वय गरिरहने । ● वेवारिसे लासको व्यवस्थापन सम्बन्धी कार्य गर्ने । ● तरकारी बजार, हाट बजार, पशु बधशालाको व्यवस्थापनमा सहयोग गर्ने । ● छाडा पशु तथा भूस्याहा कुकुर नियन्त्रण गर्ने । ● महाशाखा प्रमुख तथा प्र.प्र.अ.ले तोकिए बमोजिम अन्य कार्य गर्ने । ● स्थानीय सरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तयार गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने । ● फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धि कार्य गर्ने । ● सरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धी कानून तथा मापदण्ड तयार गरि, सो बमोजिम योजना तर्जुमा र कार्यान्वयन गर्ने । ● फोहरलाई स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गर्ने उपायहरूको अवलम्बन गर्ने । ● फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धि कार्य गर्ने । ● ल्याण्डफिल साईट व्यवस्थापन सम्बन्धि कार्य गर्ने । ● स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनको मापदण्ड निर्धारण, व्यवस्थापन तथा नियमन सम्बन्धि कार्य गर्ने । ● सार्वजनिक शौचालय स्थापना र सहजिकरण सम्बन्धि कार्य गर्ने ।
<p>वित्तिय व्यवस्थापन महाशाखा</p>	<ul style="list-style-type: none"> ● हरेक आर्थिक वर्षको लागि राजश्व परिचालन नीतिको तर्जुमा र करका दर विश्लेषण सहितको प्रस्ताव तयारी गर्ने । ● बजेट सीमा निर्धारण र बजेट तथा कार्यक्रम तर्जुमातथा बजेट तयारी सम्बन्धी सम्पूर्ण कामहरू गर्ने । ● ऋण लिने र तिर्ने क्षमताको विश्लेषण गर्ने । ● सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटैरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यावसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, नियमन तथा अन्य आय व्यवस्थापन सम्बन्धि कार्य गर्ने । ● वडा कार्यालयबाट संकलन गरिने राजश्वको निरन्तर अनुगमन, समन्वय तथा सहजीकरण गर्ने । ● हाट बजार व्यवस्थापन गर्ने । ● सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड सम्बन्धि कार्य गर्ने । ● कानून बमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, खानी तथा खनिजजन्य पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी शुल्क सङ्कलन गर्ने । ● करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक गर्ने । ● नगर कार्यपालिका, वडा कार्यालय वा नगरपालिकाद्वारा व्यवसायिक प्रयोजनमा लगाएका स्थान भवनहरूको बहाल भाडा, लिज बमोजिमको राजश्व असुली एवं भुक्तानी सम्बन्धि कार्य गर्ने । ● अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने । ● वित्तिय व्यवस्थापन सम्बन्धि नीति, कानून, कार्यविधि, मापदण्ड तयारी तथा कार्यान्वयन र नियमन सम्बन्धि कार्य गर्ने । ● सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन सम्बन्धी कार्य गर्ने । ● बेरुजू अभिलेख तथा फछौटको व्यवस्थापन सम्बन्धी कार्य । ● ऋण, अनुदान तथा जमानतको व्यवस्थापन र नियमन सम्बन्धि कार्य । ● संघ, प्रदेश सरकारबाट प्राप्त सर्शत बजेटको खर्च व्यवस्थापन । ● आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय । ● आफू मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन, मुल्यांकन र नियन्त्रण गर्ने । ● आफ्नो महाशाखा संग सम्बन्धित परामर्श सेवा सम्बन्धि कामको लागि कार्यशर्त तयारी गर्ने । ● आफ्नो महाशाखा संग सम्बन्धित निर्णयहरू सुरक्षित तवरले राख्ने राख्न लगाउने । ● वित्तिय व्यवस्थापन सम्बन्धि अन्य कार्यहरू गर्ने ।
<p>आर्थिक प्रशासन</p>	<ul style="list-style-type: none"> ● आर्थिक (कार्यविधि) कानून र मापदण्डको कार्यान्वयन र आर्थिक प्रशासन सञ्चालन गर्ने । ● सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन गर्ने ।

<p>शाखा</p>	<ul style="list-style-type: none"> लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्य सञ्चालन कोष तथा अन्य सरकारी कोषको सञ्चालन तथा एकीकृत विवरण तयारी गर्ने । समष्टिगत आर्थिक अवस्थाको विश्लेषण गरी पेश गर्ने । लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन गर्ने । लगानी र लाभशको व्यवस्थापन (जनसहभागिता तथा सामुदायिक लगानीको अभिलेख समेत) गर्ने । कारोवारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन गर्ने । व्ययको अनुमान गर्ने । वेरूज फछ्यौट गर्ने गराउने । आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने । लेखा परीक्षण गराउने । ऋण, अनुदान तथा जमानतको अभिलेख राख्ने । धरौटी सदरस्थाहा तथा फिर्ता गर्ने अभिलेख राख्ने, । संघ, प्रदेश सरकारबाट प्राप्त सर्शत बजेटको खर्च व्यवस्थापन गर्ने । संघ, प्रदेश सरकारबाट प्राप्त रकमको व्यवस्थापन गर्ने । विभिन्न कोषहरूको सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने । आर्थिक कारोवारको लेखा परीक्षण गराउने । बडा कार्यालयबाट हुने गरी तोकिएको आर्थिक कारोवारको आर्थिक प्रशासन, व्यवस्थापन र लेखा परीक्षण गर्न सहजीकरण गर्ने ।
<p>राजश्व परिचालन शाखा</p>	<ul style="list-style-type: none"> राजश्वको दायरा विस्तार गर्ने क्षेत्रहरूको पहिचान, तथ्यांक संकलन तथा विश्लेषण गर्ने । आन्तरिक आयको वार्षिक अनुमान फाल्गुन मसान्तभित्रै तयार गर्ने, आन्तरिक राजश्वको संभाव्यता अध्ययन गर्ने गराउने । सम्पूर्ण करदाताको अभिलेख व्यवस्थापन गर्ने । आफ्नो क्षेत्रभित्र राजस्वका दर तथा शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क तथा रोयल्टी सङ्कलन गर्ने । स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर असुली गर्ने । मालपोत संकलन/सम्पत्ति कर संकलन गर्ने । हाट बजार व्यवस्थापन गर्ने । प्रचलित कानून बमोजिम दण्ड जरिवाना असुल गर्ने । राजश्व परामर्श समितिलाई आवश्यक सूचना उपलब्ध गराउने र सचिवालय सम्बन्धी कार्य गर्ने । राजश्व संकलनलाई प्रभावकारी बनाउन प्रबर्द्धनात्मक, उपायहरूको अवलम्बन गर्ने । सम्बन्धित शाखा तथा निकायसंग राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान गर्ने । वांकी बक्यौता रकमको लगत र असुल उपर गर्ने । करदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
<p>राजश्व प्रक्षेपण तथा विश्लेषण इकाई</p>	<ul style="list-style-type: none"> प्राकृतिक स्रोतबाट प्राप्त हुन सक्ने सम्भावित रोयल्टी, शुल्क आदिको विश्लेषण तथा पूर्व अनुमान गरी अभिलेख व्यवस्थापन गर्ने । कानून बमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट खानी खनिज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन व्यवस्थापन र सो सम्बन्धी शुल्क सङ्कलनमा सहजिकरण गर्ने । सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त शुल्क सङ्कलन गर्न सहजिकरण गर्ने । प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना गर्ने गराउने । आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन गर्ने । नगर कार्यपालिका, बडा कार्यालय वा नगरपालिकाद्वारा व्यवसायिक प्रयोजनमा लगाएका स्थान, भवनहरूको वहाल, लिज बमोजिमको राजश्व असुली एवं दायित्व भुक्तानीको सिफारिस गर्ने, नगरपालिकाको भोग चलनमा रहेका तथा अन्य सार्वजनिक, ऐलानी, पति जग्गाहरूको अद्यावधिक अभिलेख राख्ने । ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा,स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजीको लागि सिफारिस गर्ने । खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन गर्ने,
<p>राजश्व संकलन केन्द्र</p>	<ul style="list-style-type: none"> करदाताले तिर्नुपर्ने कर, शुल्क, दस्तुर, जरिवाना आदि तय गरी असुल गर्ने कार्य । नगर क्षेत्र भित्रका व्यवसायी लाई व्यवसायी लाई व्यवसाय प्रमाण पत्र दिने र नवीकरण सम्बन्धी कार्य गर्ने ।

	<ul style="list-style-type: none"> ● राजश्व सम्बन्धी प्रचार प्रसार तथा अन्तरक्रिया, गोपि संचालन सम्बन्धी कार्य गर्ने । ● कर चुक्ता सिफारिस सम्बन्धि कार्य गर्ने । ● राजश्व परामर्श समितिको काम कारवाहीमा सहयोग गर्ने कार्य । ● नगर पालिकाको सम्पत्ति भाडामा दिने तथा राजश्व ठेक्का पट्टा सम्बन्धी कार्य गर्ने । ● करदाताको सर्वेक्षण सम्बन्धी कार्य गर्ने । ● करदाताहरूलाई करको दायरा भित्र ल्याउनको लागि आवश्यक कार्य गर्ने ● प्रगति प्रतिवेदन तथा राजश्व सम्बन्धी अन्य विवरण तयारी सम्बन्धी कार्य गर्ने । ● वार्षिक तथा पटके सवारी कर सम्बन्धी लग अद्यावधिक राख्ने सम्बन्धी कार्य गर्ने । ● घर भाडा असुली तथा अद्यावधिक अभिलेख राख्ने कार्य ● सवारी कर असुलीको ठेक्का बन्दोबस्त सम्बन्धी कार्य गर्ने । ● राजश्व सम्बन्धमा नगर सभाले गरेको निर्णयहरू पुर्ण रुपले पालना गर्ने गराउने । ● सम्पत्ती कर सम्बन्धमा नगर वासीलाई अवगत गराउने । ● व्यवसाय कर सम्बन्धी असुली अभिलेख व्यवस्थित गरी राख्ने । ● सवारी कर रसिद जिम्मा लिने, असुली उपर गर्ने र अभिलेख राख्ने । ● असुली रकम दैनिक बैंक दाखिला गर्ने र फाँटवारी पेश गर्ने, । ● मालपोत लगत अद्यावधिक राख्ने र संकलन गर्ने । ● मालपोत रसिद जिम्मा लिने , असुल गर्ने र अभिलेख राख्ने र संकलित रकमको फाँटवारी पेश गर्ने । ● मुल्यांकनको आधारमा सम्पत्ति कर असुल उपर गर्ने । ● घर बहाल कर, पटके कर व्यवसाय (हाट बजार) कर उठाउने व्यवस्था गर्ने । ● करदाताको अभिलेख अद्यावधिक गर्न सफ्टवेयरको प्रयोग गर्ने
<p style="text-align: center;">आन्तरिक लेखापरीक्षण शाखा</p>	<ul style="list-style-type: none"> ● नगर सभाबाट गठन हुने लेखा समितिको सम्पर्क सचिवालयको हैसियतमा सोही बमोजिमका कामहरू गर्ने । ● नगरपालिकाको आन्तरिक तथा पूर्व लेखापरीक्षण गर्ने । ● प्रत्येक महिना नगरपालिकाको आय व्ययको मासिक रुपमा आलेप गर्ने र प्रत्येक चौमासिकको एकमुष्ट प्रतिवेदन पेश गर्ने । ● लेखापरीक्षण विवरण (वेरुजुको लगत समेत)को अभिलेख व्यवस्थापन गर्ने । ● अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने । ● आन्तरिक लेखापरीक्षण प्रणालीलाई समग्र आर्थिक अनुशासन र वित्तीय जोखिम न्यूनिकरणसंग आवद्ध गर्न सहयोग गर्ने । ● वडा कार्यालयबाट संकलन भएका राजश्वहरूको लगत राख्ने वास्था मिलाउने । नगदी रसिदको नियन्त्रण खाता निरिक्षण गर्ने र राजश्व दाखिलाको मासिक रुपमा आलेप गर्ने । ● राजश्व शाखा र आर्थिक प्रशासन शाखालाई गर्नुपर्ने सुधारहरूको विषयमा पृष्ठपोषण गर्ने । ● नगरपालिकाको समगै वित्तीय अनुशासन मर्यादित र पारदर्शी बनाउन सुझाव दिने । ● लेखापालन सम्बन्धी क्षमता विकास कार्य गर्ने । ● सामुदायिक विद्यालयहरूको आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणमा सहजीकरण र समन्वय गर्ने,
<p style="text-align: center;">बडा कार्यालयहरू</p>	<p>क) वडा स्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने</p> <ul style="list-style-type: none"> ● आफ्नो वडा भित्रको वस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको वनीट, आर्थिक अवस्था , उद्योगभन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने । ● जिजी घर तथा घरपरिवारको लगत राख्ने । ● ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचिन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने । ● खुल्ला क्षेत्र, चोक,घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्वा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरणक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, दुङ्गेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क संकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पाश्च चित्र तयार तथा अद्यावधिक गर्ने । ● वडाको विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवाधिक प्रगति समीक्षा गर्ने । ● सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग संकलन, प्राथमिकीकरण तथा छुनीट गर्ने । ● टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने । ● वडाभित्रको योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने । ● बाल उद्यानको व्यवस्था गर्ने ।

	<ul style="list-style-type: none"> ● अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने । ● पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बाल क्लब तथा बालसञ्चालन र व्यवस्थापन गर्ने । ● बडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने । ● बालबालिकाहरूलाई वि.सि.जि., पोलियो, भिटामिन "ए" को व्यवस्था गर्ने । ● पोषण कार्यक्रमको सञ्चालन गर्ने । ● बडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने । ● शहरी तथा ग्रामिण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने । ● सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने । ● वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, सरक्षण र गुणस्तर नियमन गर्ने । ● घरबाट निकास हुने फोहोरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने । ● कृषि तथा फलफुल नर्सरीको स्थापना, समन्वय, प्रवर्द्धन र वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने । ● कृषि मलको माग सङ्कलन गर्ने । ● कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने । ● पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन । ● वडाभित्रको चरण क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने । ● स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जन चेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने । ● स्थानीय मौलिकता भल्कने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने । ● वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने । ● अन्तर विद्यालय तथा बाल क्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने, गराउने । ● वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने । ● वडा भित्रको सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने । ● वाटोघाटोको वाही पहिरो पन्छाउने । ● घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने । ● वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने । ● प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने । ● व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम संचालन गर्ने । ● सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने । ● वडालाई बालमैत्री बनाउने । ● वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने । ● विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने । ● बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, देहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने । ● प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, बहाल कर, विज्ञापन कर, स-शुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र संकलन गरी नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने । ● असक्त विमारी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने । ● असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने । ● सडक बालबालिकाको उद्धार र पुर्नस्थापना गर्ने, गराउने । ● वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने । ● बडा, टोल, बिस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने, गराउने । ● वडालाई बातावरण मैत्री बनाउने । ● प्राज्ञारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना पूर्ण खोप, खुल्ला दिशामुक्त सरसफाई, बातावरणमैत्री तथा बालमैत्री शासन जस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने । ● कानून बमोजिमका नियमन कार्य गर्ने । ● वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने । ● घर निर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकमी, डकमीलाई भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने ।
--	--

	<ul style="list-style-type: none"> • खाद्यान्न, माछा, मासु, तरकारी, फलफुल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्य सुची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने । • बडाभित्रका उद्योग भन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने । • हाट बजारको व्यवस्थापन गर्ने, गराउने । • विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने । • नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने । • आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महशुलको स्थानीय दररेट तोक्ने । • आफ्नो बडा भित्रको उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साझेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने । • समय-समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने
<p>योजना तथा क्षमता विकास शाखा</p>	<ul style="list-style-type: none"> • बडा समितिमार्फत सञ्चालन हुने कार्यक्रमहरू कार्यान्वयनको लागि आवश्यक सहजीकरण गर्ने । • नगरले कार्यान्वयन गर्ने पुर्वाधार सम्बन्धित सबै कार्यक्रमको सम्भौताको लागि आवश्यक कागजातको तयारी गर्ने । • उपभोक्ता समितिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने । • संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने । • निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूको परिचालन, समन्वय र सहजीकरण गर्ने । • योजना फरफारक तथा कार्यक्रम हस्तान्तरण सम्बन्धी कार्य गर्ने । • सम्पन्न भएका सम्पूर्ण पुर्वाधार सम्बन्धी योजनाहरूको अभिलेख राख्ने । • शाखासँग सम्बन्धित अन्य कार्यहरू गर्ने । • विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण गर्ने, • स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजना तर्जुमा गर्ने, • वित्त व्यवस्थापन महाशाखासँग समन्वय गरि वार्षिक विकास योजना तथा कार्यक्रम तर्जुमा गर्ने, विकासका प्रारम्भिकता क्षेत्र निर्धारण गर्ने, • विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण गर्ने, • आयोजनाको प्रभाव मूल्याङ्कन गर्ने गराउने, • क्षमता विकास सम्बन्धी कार्यक्रमहरूको प्रस्ताव तयारी गर्ने । •
<p>पञ्जीकरण शाखा</p>	<ul style="list-style-type: none"> • आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, वसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री) को व्यवस्थापन गर्ने । • सबै वडाबाट हुने व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिलेखको व्यवस्थापन तथा मासिक प्रतिवेदन तयार गर्ने । •
<p>सामाजिक विकास महाशाखा</p>	<ul style="list-style-type: none"> • प्रारम्भिक बाल शिक्षा, आधारभूत तह, माध्यमिक तह, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन गर्ने । • विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृती, समायोजन तथा नियमन सम्बन्धी कार्य गर्ने । • परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने । • विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन गर्ने । • स्थानीय स्तरको पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्ने । • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा गर्ने, आवश्यक प्रकृया पुगेका निकायलाई अनुमतिका लागि सिफारिस गर्ने र त्यस्ता निकायको नियमन गर्ने । • स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण गर्ने । • युवा जागरण, सशक्तिकरण र परिचालन गर्ने । • स्थानीय स्तरमा खेलकूद प्रशासन तथा खेलकूद सम्बन्धि सङ्घ संस्थाको नियमन र समन्वय गर्ने । • खेलकूदको विकास र प्रवर्द्धन गर्ने । • शाखा प्रमुख बाहेकका महाशाखा मातहतका कर्मचारीको कार्यविवरण तयार गरि सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने । • स्थानीय स्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण र खारेजीको लागि सिफारिस गर्ने । • गैसस परिचालन तथा अनुगमन एवं नियमन गर्ने । • गुठी, कोष तथा अन्य ट्रस्टहरूको व्यवस्थापन गर्ने गराउने, • गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्यको लागि कार्यविधि तथा मापदण्ड तयार

	<p>गर्ने ।</p> <ul style="list-style-type: none"> • सामाजिक परिचालन सम्बन्धी कार्य गर्ने । • टोल विकास संस्थालाई परिचालन गर्ने । • महिला हक सम्बन्धी नीति तथा योजना तर्जुमा,कार्यान्वयन, समन्वय र नियमन गर्ने, • कमजोर वर्गको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरण र मुलप्रवाहिकरण सम्बन्धि कार्य गर्ने, • लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना सम्बन्धि कार्य गर्ने गराउने । • बालमैत्री शासकीय प्रवन्ध, बाल क्लव, बाल संरक्षण समिति तथा बाल सञ्चालको प्रवर्द्धन गर्ने । • असहाय बालबालिका र सडक बालबालिका व्यवस्थापन गर्ने गराउने । • बाल हिंसा नियन्त्रण सम्बन्धि कार्य गर्ने गराउने । • बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना तथा संचालन अनुमतिका लागि सिफारिस गर्ने र नियमन गर्ने । • बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा गर्ने, कार्यान्वयन गर्ने गराउने र नियमन गर्ने । • आधुनिक प्रविधि मार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, वसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री) व्यवस्थापन गर्ने । • व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धी अभिलेख व्यवस्थापन तथा प्रतिवेदन तयार पार्ने । • ज्येष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य गर्ने । • ज्येष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्य गर्ने, • अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण सम्बन्धि कार्य गर्ने । • अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने । • विधवा तथा एकल महिला सम्बन्धी कार्य । • सहयोगापेक्षी सडक मानव व्यवस्थापन सम्बन्धि कार्य । • आदिवासी, जनजाति, मुस्लिम, अल्पसंख्यकहरूको हित प्रवर्धन सम्बन्धी नीति बनाउने, कानून तर्जुमा गर्ने र कार्यान्वयन गर्ने । • स्थानीय स्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (रैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा खारेजीका लागि सिफारिस गर्ने । • आफु मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन र नियन्त्रण गर्ने । • आफ्नो महाशाखा संग सम्बन्धित निर्णयहरू सुरक्षित तवरले राख्ने । • शाखा प्रमुख बाहेकका महाशाखा मातहतका कर्मचारीको कार्यविवरण तयार गरि सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने ।
<p>शिक्षा, युवा तथा खेलकुद शाखा</p>	<ul style="list-style-type: none"> • विद्यालय र शिक्षक तथा कर्मचारीको अभिलेख अद्यावधिक गराई राख्ने । • विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृती, समायोजनको लागि सिफारिस गर्ने । • शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भारको आवश्यकता पहिचान गरी सिफारिस गर्ने । • विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन गर्ने । • प्रोत्साहन तथा छात्रवृत्ति पाउने विद्यार्थीको अभिलेख व्यवस्थापन गर्ने । • बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन गर्ने । • आधारभूत तहसम्मको शैक्षिक कार्यक्रमहरूको समन्वय र नियमन गर्ने । • सामुदायिक, संस्थागत, गुठी, सहकारी विद्यालयहरूको अनुगमन नियमन गर्ने । • विद्यालय बाहेकका स्थानीय स्तरमा सञ्चालित शैक्षिक संघ संस्थाहरूसंगको समन्वय, सहजीकरण, अनुगमन, नियमन गर्ने । • पाठ्यक्रम र पाठ्य सामग्रीको वितरण तथा कार्यान्वयन गर्ने । • शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन गर्ने । • स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्धन र स्तरीकरण गर्ने । • विद्यालयमा रहेका पुस्तकालयहरूको अभिलेख राख्ने । • स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने । • युवा जागरण, सशक्तीकरण र परिचालन सम्बन्धि कार्य गर्ने । • युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास सम्बन्धी कार्य गर्ने । • खेलकूदको विकास र प्रवर्द्धन । • खेलकूद प्रतियोगिता आयोजना र सहभागिता । • अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन । • भाषा, कला, साहित्य संस्कृतिको संरक्षण, सम्बर्द्धन, विकास र प्रवर्धन गर्ने ।

	<ul style="list-style-type: none"> ● भाषा, संस्कृति, साहित्य, सम्पदा र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरका योजना तर्जुमा कार्यान्वयन र नियमन गर्ने । ● जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास सम्बन्धी काम गर्ने ● स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन गर्ने ।
स्वास्थ्य शाखा	<ul style="list-style-type: none"> ● आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन गर्ने, ● राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारणमा सहयोग गर्ने, ● राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता तथा सञ्चालन अनुमतिका लागि सिफारिस र नियमन गर्ने, ● आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन गर्ने, ● स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने, ● सरसफाई सचेतनाको अभिवृद्धि गर्ने, ● रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवाको सञ्चालन तथा व्यवस्थापन गर्ने, ● औषधि पसल सञ्चालनका दर्ता तथा अनुमतिका लागि सिफारिस गर्ने, ● औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरणमा सहजिकरण गर्ने, ● स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालनमा सहजिकरण गर्ने, ● औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण गर्ने र पालना भए नभएको नियमन गर्ने, ● औषधि र स्वास्थ्य उपकरणको खरिदको योजना निर्माण गरि जिन्सी शाखामा पठाउने, खरिद भएका औषधिको भण्डारण र वितरण गर्ने, ● स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन गर्ने, ● जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स) सम्बन्धि कार्य गर्ने, ● प्रवर्द्धनात्मक, प्रतिकारात्मक, प्रारम्भिक उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन गर्ने, ● जुनोटाइक र कीटजन्य रोगको नियन्त्रण गर्ने, ● सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने, ● आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन गर्ने, ● स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन गर्ने, ● जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना बनाउने र आवश्यकतानुसार कार्यान्वयन गर्ने, ● सरुवा तथा नसने रोगको नियन्त्रण तथा रोकथाम सम्बन्धि कार्य गर्ने, ● योग, ध्यान केन्द्रको सञ्चालन गर्ने गराउने, ● आफ्नो शाखा संग सम्बन्धित परामर्श सेवा सम्बन्धि कामको लागि कार्यशर्त तयारी गर्ने, ● जनस्वास्थ्य संग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्ने ● नगरपालिकाले संचालन गरेका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रलाई सहयता पुर्वक संचालन गर्न प्रमुख भूमिका निर्वाह गर्ने । ● हाल संचालनमा रहेका शहरी स्वास्थ्य केन्द्रहरु मार्फत नगरपालिकालाई एचभखभलतपखभ जम्बतिज ऋवचभ ऋचखपभ प्रदान गर्न विभिन्न सरोकारवाला निकायहरूसंग समन्वय र सहकार्य गर्ने । ● मातृ शिशु स्वयंमसेविकाहरुको क्षमता विकासको कामहरु गर्ने र राष्ट्रिय खोप र भिटामिन खुवाउने कार्यक्रमहरु प्रभावकारी बनाउने । ● नगरका युवा युवतीलाई कुलत र दुर्वसनवाट वचाउन जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने । ● क्षयरोग विरामीलाई म्यतक पढ्ति प्रभावकारी भएकेले हाल नगरपालिकावाटसंचालित जनस्वास्थ्य सेवाहरुलाई प्रभावकारी बनाउने । ● जनस्वास्थ्य सम्बन्धी नगर स्तरीय कार्यक्रम तर्जुमा गर्दा संघीय सरकार, स्वास्थ्य सेवा विभाग, प्रदेश सरकार र स्थानीय अस्पतालहरूसंग समन्वय र सहकार्य गरी स्वास्थ्य सेवा घुम्ती शिविरहरु संचालन गर्ने । ● नगरपालिकामा समायोजन भएका साविका गाविसहरुमा संचालित स्वस्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरुको तगर स्तरीय स्वास्थ्य कार्यक्रम अन्तर्गत समन्वय गरी स्वास्थ्य सुविधा विस्तार गर्ने । ● महामारी, भाडापखाला जस्ता रोगहरु नियन्त्रण गर्न समन्वय गर्ने ● जनस्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यहरु संचालन गर्ने गराउने । ●
प्राथमिक स्वास्थ्य	<ul style="list-style-type: none"> ● नागरिहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न किंसमका आधारभुत सूचनाहरु प्रदान गर्ने । ● समय समयमा विभिन्न रोग जस्तै धनुष्टकार, दादुरा, भ्यागुते रोग, लहरे खोकी, पोलियो, टीबी, जस्ता रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने ।

<p>केन्द्र</p>	<ul style="list-style-type: none"> ● गर्भावती महिलाको नियमित स्वास्थ्य जाँच देखि अन्य आवश्यक परामर्श सेवा उपलब्ध गराउने । ● परिवार नियोजन सेवा उपलब्ध गराउने । ● रक्त अल्पता, उच्च रक्तचाप र कहिलेकाँही यौन संक्रमणहरू लगायत एचआईभी रोग जस्ता विभिन्न रोगको परीक्षण गर्ने । ● आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन गर्ने । ● सरसफाई सचेतनाको अभिवृद्धि गर्ने । ● औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरणमा सहजिकरण गर्ने, ● औषधि र स्वास्थ्य उपकरणको खरिदको योजना निर्माण गरि जिन्सी शाखामा पठाउने, खरिद भएका औषधीको भण्डारण र वितरण गर्ने । ● प्रवर्द्धनात्मक, प्रतिकारात्मक, प्राथमिक उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन गर्ने । ● जुनोतिक र कीटजन्य रोगको नियन्त्रण गर्ने । ● सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने । ● मातृ शिशु स्वयंमसेवीकाहरूको क्षमता विकासको कामहरू गर्ने र राष्ट्रिय खोप र भिटामिन खुवाउने कार्यक्रमहरू प्रभावकारी बनाउने । ● नगरका युवा युवतीलाई कुलत र दुर्व्यसनबाट बचाउन जनचेतना मूलक कार्यक्रमहरू संचालन गर्ने । ● महामारी, भाडापखाला जस्ता रोगहरू नियन्त्रण गर्ने कार्य गर्ने । ● जनस्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यहरू संचालन गर्ने ।
<p>स्वास्थ्य चौकी</p>	<ul style="list-style-type: none"> ● नागरिकलाई स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका आधारभूत सूचनाहरू प्रदान गर्ने । ● समय समयमा विभिन्न रोग जस्तै धनुषकार, दादुरा, भ्यागुते रोग, लहरे खोकी, पोलियो, टीबी, जस्ता रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने । ● गर्भावती महिलाको नियमित स्वास्थ्य जाँच देखि अन्य आवश्यक परामर्श सेवा उपलब्ध गराउने । ● परिवार नियोजन सेवा उपलब्ध गराउने । ● रक्त अल्पता, उच्च रक्तचाप र कहिलेकाँही यौन संक्रमणहरू लगायत एचआईभी रोग जस्ता विभिन्न रोगको परीक्षण गर्ने । ● आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन गर्ने । ● सरसफाई सचेतनाको अभिवृद्धि गर्ने । ● औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरणमा सहजिकरण गर्ने, ● औषधि र स्वास्थ्य उपकरणको खरिदको योजना निर्माण गरि जिन्सी शाखामा पठाउने, खरिद भएका औषधीको भण्डारण र वितरण गर्ने । ● प्रवर्द्धनात्मक, प्रतिकारात्मक, प्राथमिक उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन गर्ने । ● जुनोतिक र कीटजन्य रोगको नियन्त्रण गर्ने । ● सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने । ● मातृ शिशु स्वयंमसेवीकाहरूको क्षमता विकासको कामहरू गर्ने र राष्ट्रिय खोप र भिटामिन खुवाउने कार्यक्रमहरू प्रभावकारी बनाउने । ● नगरका युवा युवतीलाई कुलत र दुर्व्यसनबाट बचाउन जनचेतना मूलक कार्यक्रमहरू संचालन गर्ने । ● महामारी, भाडापखाला जस्ता रोगहरू नियन्त्रण गर्ने कार्य गर्ने । ● जनस्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यहरू संचालन गर्ने ।
<p>सामाजिक सुरक्षा शाखा</p>	<ul style="list-style-type: none"> ● सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति बनाउने, मापदण्डनिर्धारण गर्ने, । ● सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने । ● सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य गर्ने । ● स्थानीय सामाजिक सुरक्षा योजना तर्जुमा गर्न आवश्यक तथ्यांक संकलन गर्ने । ● ज्येष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्यमा सहजिकरण गर्ने । ● ज्येष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने । ● सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापनमा सहजिकरण गर्ने । ● अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण सम्बन्धी कार्य गर्ने ।

	<ul style="list-style-type: none"> अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन गर्न पहलकदमी गर्ने । विद्यवा तथा एकल महिलालाई लक्षित गरी सहयोग पुग्ने कार्यको पहिचान गर्ने । सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन, सञ्चालन, अभिलेख व्यवस्थापन र प्रतिवेदन गर्ने ।
महिला बालबालिका तथा समाज कल्याण शाखा	<ul style="list-style-type: none"> महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरण, क्षमता विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने । लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना सम्बन्धी कार्य गर्ने । बजेटको लैंगिक हिसावले विश्लेषण गर्ने र लैंगिक उत्तरदायी बजेट निर्माण गर्न सहजिकरण गर्ने । स्थानीय स्तरमा समावेशिता र मूल प्रवाहीकरण सम्बन्धी अन्य कार्यहरू गर्ने । बालबालिकाको हकहित संरक्षणसँग सम्बन्धित कार्यहरू गर्ने । बाल सञ्जाललाई सबलीकरण गर्ने । बाल न्याय प्रवर्द्धन गर्ने । असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापन गर्न विभिन्न संघ संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्ने । बाल हिंसा नियन्त्रणका लागि विभिन्न उपायहरू श्रवणमन्त्रन गर्ने । बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना र संचालन अनुमतिका लागि सिफारिस गर्ने । बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, निर्माण गर्ने र कार्यान्वयन गर्ने, जेष्ठ नागरिक, अंध अपाङ्ग, दलित र अन्य सामाजिक समूहहरूको परिचालन, सहजीकरण र सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने ।
आर्थिक विकास महाशाखा	<ul style="list-style-type: none"> कृषि, कृषि प्रसार, पशुपंक्षी विकास, नश्ल सुधार, पशु स्वास्थ्य, कृषि तथा पशुपंक्षी उत्पादन, व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तयार गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने तथा तत्सम्बन्धि विषय नियमन समेत गर्ने । कृषि तथा पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने गराउने । कृषक तथा पशु पालकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण सम्बन्धि कार्य गर्ने गराउने । अनुदान वितरण तथा कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि निर्माण गर्ने तथा हरेक वर्ष आवश्यकतानुसार परिमार्जन गर्ने । कृषि वीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन गर्ने व्यवस्था मिलाउने । कृषि तथा पशुपंक्षी बजार सूचना संकलन तथा व्यवस्थापन गर्ने, हाटबजारको पूर्वाधार निर्माणको लागि सिफारिस गर्ने । कृषि, पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य गर्ने गराउने । सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन गर्ने गराउने । स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, समायोजन, खारेजी र विघटनको लागि सिफारिस गर्ने । स्थानीयसहकारी क्षेत्रको प्रवर्द्धन, विकास गर्ने तथा आर्थिक विकास र रोजगारी सृजनाका लागि परिचालन गर्ने । रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना गर्ने । लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजीको लागि सिफारिस गर्ने र नियमन समेत गर्ने । लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनमा सहयोग गर्ने । स्थानीय तहमा सुकुम्वासीको पहिचान र अभिलेख व्यवस्थापन गर्ने । पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने । भाषा, साहित्य, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास गरी पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने । आफ्नो महाशाखाको लागि आवश्यक बजेट प्रस्ताव प्रत्येक वर्षको चैत्र मसान्तभित्र तयार गरी आर्थिक प्रशासन महाशाखामा पठाउने । आफु मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन र नियन्त्रण गर्ने ।
कृषि विकास शाखा	<ul style="list-style-type: none"> कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तयारी तथा कार्यान्वयन गर्ने । कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्राविधिक प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन गर्ने । कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने । कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने । कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन गर्ने ।

	<ul style="list-style-type: none"> • उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण गर्ने । • कृषि सम्बन्धी बीमा र कर्जा सहजीकरण गर्ने । • शीत भण्डारणको व्यवस्थापन गर्ने । • कृषकहरूको क्षमता अभिवृद्धि, टेवा, सीप विकास र सशक्तीकरण सम्बन्धि कार्य गर्ने । • कृषि वीउविजन, तश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन गर्ने । • कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन गर्ने । • कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण गर्ने । • कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार गर्ने । • कृषि स्रोत केन्द्रको व्यवस्थापन गर्ने । • कृषि थोक बजार केन्द्रको निर्माण तथा व्यवस्थापनमा सहजीकरण गर्ने ।
चिया तथा कफि विकास उपशाखा	
कृषि सेवा केन्द्र	
पशुपंक्षी विकास शाखा	<ul style="list-style-type: none"> • पशुपालन, पशु स्वास्थ्य, मत्स्य विकास सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तयार पार्ने, योजना बनाउने र कार्यान्वयन गर्ने । • पशुपंक्षी बजार सूचना, पशुपंक्षी हाटबजारको पूर्वाधार निर्माणको पहिचान, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन गर्ने । • छाडा चौपायको नियन्त्रण र व्यवस्थापन गर्ने गराउने । • पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने । • पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन गर्ने । • पशुनश्ल सुधार पद्धती विकास र व्यवस्थापन गर्ने । • पशुपंक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण गर्ने । • पशु आहारको गुणस्तर नियमन गर्ने । • स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली सुधार गर्ने । • पशु वधशाला निर्माणमा सहजीकरण तथा वधशाला सञ्चालनको नियमन गर्ने । • पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य गर्ने गराउने । • कान्जी हाउस सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने ।
पशुसेवा केन्द्र	
सहकारी व्यवस्थापन तथा रोजगारप्रवर्द्धनशाखा	<ul style="list-style-type: none"> • सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड बनाउने । • स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटनको लागि सिफारिस गर्ने । • सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण गर्ने । • सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सघ संस्थासँग समन्वय र सहकार्य गर्ने । • सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन गर्ने । • स्थानीय सहकारीको क्षमता अभिवृद्धि गर्ने । • स्थानीयसहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन गर्ने । • रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना गर्ने । • स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन गर्ने । • रोजगारीका अवसरहरूको सिर्जना गर्ने । • असंगठित क्षेत्रका श्रमिकहरूको पञ्जिकरण गर्ने । • रोजगार डेक्स सञ्चालन व्यवस्थापन गर्ने । • गरिबी पहिचान सम्बन्धी स्थानीय मापदण्ड तयार गर्ने । • स्थानीयस्तरमा सुकुम्वासीको जीविकोपार्जन र वसोवास व्यवस्था मिलाउन सहजीकरण गर्ने । • गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा गर्ने । • शाखासँग सम्बन्धित अन्य कार्यहरू गर्ने ।

<p>भूमि व्यवस्थापन शाखा</p>	<ul style="list-style-type: none"> • अत्यवस्थित बसोबास गर्नेहरूको लगत संकलन तथा अभिलेख व्यवस्थापन गर्ने। • व्यवस्थित बस्ती विकासका लागि सम्भावित स्थलहरूको पहिचान गर्ने। • एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन सम्बन्धि कार्य गर्ने। • भूउपयोग सम्बन्धी योजना तयारी गर्ने। • संघीय र प्रदेश कानून वमोजिम स्थानीय तहमा भूमिहिन सुकुम्बासी पहिचान गरी अभिलेख राख्ने। • घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने। • भूमिको वर्गीकरण अनुसारको लगत राख्ने। • भूमि लगत (नक्शा, सेस्ता) निर्माण र संरक्षण गर्ने। • सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण गर्ने। • जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता गर्ने। • पुरातात्विक महत्वका स्थलहरू लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत राख्ने। • भौगर्भिक नक्सा प्रकाशन गर्ने। •
<p>उद्योग व्यवसाय तथा पर्यटन प्रवर्द्धन शाखा</p>	<ul style="list-style-type: none"> • सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, कानून, योजना निर्माण, कार्यान्वयन अनुगमन र नियमन गर्ने। • स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन प्रकृया अघि बढाउने। • सार्वजनिक सामुदायिक साभेदारी सम्बन्धि कार्य गर्ने। • स्थानीय विकासमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने। • लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्ने, • उद्यमशिलता प्रवर्द्धन गर्ने, • व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजीको लागि सिफारिस गर्ने, • सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन गर्ने, • प्रचलित कानून वमोजिम लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी सम्बन्धि मापदण्ड बनाउने, • खानी तथा खनिज पदार्थको संरक्षण एवं उपयोग सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड बनाउने, • पहिचान भएका गरिव घरपरिवार एवं लक्षित समूहको आर्थिक विकासका योजना तर्जुमा र कार्यान्वयन गर्ने। • पुरातात्विक महत्वका प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास गर्ने। • परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन गर्ने। • स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन गर्ने। • पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने। • पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन गर्ने। • पार्कहरूको विकास, संरक्षण र प्रवर्द्धन गर्ने। • स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण तथा नियमन गर्ने • प्रमुख प्रशासकीय अधिकृतले तोकिएका सानिटा सम्बन्धित अन्य कार्यहरू गर्ने। •
<p>पूर्वाधार विकास महाशाखा</p>	<ul style="list-style-type: none"> • स्थानीय सडक तथा यातायात सम्बन्धी नीति बनाउने, कानूनको तर्जुमा गर्ने, मापदण्ड तयार पार्ने तथा नियमन गर्ने। • बस्ती विकास सम्बन्धी नीति, कानून, तथा मापदण्ड बनाउने तथा सो सम्बन्धी योजना तर्जुमा र आयोजना पहिचान गर्ने। • पूर्वाधार विकास सम्बन्धी गुरु योजनाको तर्जुमा, आयोजनाको पहिचान गर्ने, बनेका आयोजनाको उचित मर्मत सम्भारको बन्दोबस्त मिलाउने। • भवन निर्माण तथा नक्सापास सम्बन्धी नीति, कानून तथा मापदण्ड बनाउने, सो को कार्यान्वयन, अनुगमन र नियमन गर्ने। • आफ्नो महाशाखा संग सम्बन्धित परामर्श सेवा सम्बन्धि कामको लागि कार्यशर्त तयारी गर्ने। • राष्ट्रिय भवन संहिता तथा मापदण्डको पालना र कार्यान्वयन गर्ने। • भू-उपयोग सम्बन्धि नीति बनाउने, योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गराउने। • सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा र कार्यान्वयनमा सहजिकरण गर्ने। • नवीकरणीय उर्जा तथा बैकल्पिक उर्जा, सडक बत्ती तथा खानेपानी सम्बन्धी मापदण्ड बनाउने, योजना तर्जुमा तथा कार्यान्वयन र नियमन गर्ने। • सडक बत्तीको व्यवस्थापन सम्बन्धी कार्य गर्ने। • स्वीकृत योजना तथा कार्यक्रमहरूको पहिलो चौमासिकभित्र लागत अनुमान तयार गर्ने गराउने, नगरस्तरीय योजना सम्झौताको लागि पेश गर्ने, कार्यान्वयन गर्ने गराउने, अनुगमन तथा सुपरिवेक्षण गर्ने।

	<ul style="list-style-type: none"> • आफ्नो महाशाखाको लागि आवश्यक बजेट प्रस्ताव प्रत्येक वर्षको चैत्र मसान्तभित्र तयार गरी वित्त व्यवस्थापन महाशाखामा पठाउने । • नगरबाट हुने सार्वजनिक निर्माणको गुणस्तर कायम गर्ने । • वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने । • आधारभूत यातायात सेवा विस्तार सम्बन्धमा प्रदेश सरकारसँग समन्वय गर्ने । • निजी यातायात सेवाको नियमन तथा व्यवस्थापन गर्ने । • आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन गर्ने । • आफु मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन र नियन्त्रण गर्ने । • आफ्नो महाशाखा संग सम्बन्धित निर्णयहरू सुरक्षित तवरले राख्ने । • शाखा प्रमुख बाहेकका महाशाखा मातहतका कर्मचारीको कार्यविवरण तयार गरी सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने । • स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण,सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन सम्बन्धी कार्य गर्ने
<p>सडक तथा अन्य पूर्वाधार विकास शाखा</p>	<ul style="list-style-type: none"> • संघ तथा प्रदेशको जिम्मामा परेका बाहेक सबै स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल, फोल्डिङ पुल, कल्भर्ट र तटवन्धन सम्बन्धी योजनाको अभिलेख राख्ने । • स्वीकृत योजना तथा कार्यक्रमको पहिलो चौमासिक भित्र इस्टिमेट, ड्रइङ, डिजाइन तयार गरी सक्ने । • पूर्वाधार सम्बन्धी योजनाको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गरी जेठ मसान्त भित्र अन्तिम भुक्तानीको लागि सिफारिस गरी सक्ने । • निर्माण व्यवसाय दर्ता तथा नवीकरणका लागि सिफारिस गर्ने । • पूर्वाधार योजनाहरूको खरिद योजना तयार गरीश्रावण मसान्तभित्र खरिद इकाईमा उपलब्ध गराउने । • स्वीकृत योजनाहरूको समयमै डिजाइन र मितव्ययी लगत इस्टिमेट तयारी गर्ने । • समयमै स्वीकृत योजनाहरू कार्यान्वयन गर्ने । • कार्यान्वयनमा आएका योजनाहरूको निर्धारित प्राविधिक स्तर कायम गर्ने । • योजनाको संभाव्यता अध्ययन गर्ने कार्यमा महाशाखा प्रमुखलाई सहयोग गर्ने । • संभाव्य योजनाको योजनाको सर्भे, डिजाइन, ल.ई. गर्ने गराउने । • स्वीकृत योजनाको कार्य तालिका बनाई टेक्कापट्टा भए टेक्का बमोजिम र उपभोक्ता समिति तथा अमानत भए प्रक्या पुरा गरी स्वीकृतीका लागि पेश गर्ने । • जिल्लाको स्वीकृत दररेटलाई आधार मानी ल.ई. गर्ने गराउने । • मर्मत संभार गर्ने योजनाको ल.ई. गरी स्वीकृतीका लागि पेश गर्ने । • स्वीकृत योजनाहरूको लगत राखी प्राथमिकता तोक्ने कार्यमा आफ्नो राय महाशाखा प्रमुख समक्ष पेश गर्ने । • उपभोक्ता समिति गठन गर्न सहयोग गर्ने । • उपभोक्ता समिति र निर्माण व्यवसायी संग सम्झौता गर्ने । • सम्झौता अनुसार निर्धारित रुपमा योजना सम्पन्न गर्न तार ताकेता गर्ने । • योजनाहरूको नापी किताब, रिनिङ विल मूल्यांकन, कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गर्ने । • सम्पन्न आयोजनाहरूको जाँच पाश गरी फरफारकका लागि पेश गर्ने । • योजना संचालनमा विवाद एंव समस्या उत्पन्न भएमा सोको जानकारी याथशिघ्र शाखा प्रमुखलाई गराउने । • संचालित योजनाहरूको वेग्ला-वेग्लै फाइल खडा गरी राख्ने, राख्न लगाउने । • योजना सम्झौता भए पछि रजिष्टर खडा गरी रेकर्ड राख्न लगाउने • मासिक, चौमासिक, वार्षिक प्रगति प्रतिवेदन तयार गरी पठाउनेका लागि महाशाखा प्रमुखलाई आवश्यक सहयोग गर्ने । • चौमासिक र वार्षिक प्रगति समिक्षा बैठकमा प्रगति पेश गर्ने कार्यमा शाखा प्रमुखलाई आवश्यक सहयोग गर्ने । • माग र आवश्यकताका आधारमा सम्बन्धित टोल विकास संस्थालाई समेत संलग्न गराई सडक बत्ती जडान गराउने । • जडान भएका बत्तिको लगत राख्ने । • आफु मातहतका सब-ईन्जिनियर, सहायक, इलेक्ट्रीसियन, डोजर र लोडर अपरेटरको कामको सुपरिवेक्षण र सहजीकरण गर्ने । • सब ईन्जिनियरहरूलाई किटान गरी काममा लगाउने •
<p>भवन तथा वस्ती विकास शाखा</p>	<ul style="list-style-type: none"> • पार्किङ स्थल तोक्ने,पार्किङ स्थलको निर्माण तथा सञ्चालन गराउने । • सडक बत्तीको व्यवस्थापन, मर्मत, सम्भार तथा नियमन गर्ने । • नगरको जिम्मा रहेका खानेपानी आयोजनाकोमहसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन गर्ने । • पानीको मुहानको संरक्षण गर्ने गराउने । • सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन गर्ने गराउने । • विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धि कार्य गर्ने । • शाखासंग सम्बन्धित अन्य कार्यहरू गर्ने

नक्सा पास इकाई	<ul style="list-style-type: none"> राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम सुरक्षित सार्वजनिक, सरकारी तथा निजी भवन निर्माणको अनुमतिको लागि नक्सापास गर्न सिफारिस गर्ने, स्वीकृत नक्सा बमोजिम भवन बने नबनेको बारे अनुगमन गरी प्रतिवेदन दिन लगाउने तथा नियमन गर्ने । नक्शा संशोधनको लागि सिफारिस गर्ने । स्वीकृत नक्साको अध्यावधिक अभिलेख राख्ने । नक्सा स्वीकृत प्रक्रियालाई व्यवस्थित र सरलीकृत गर्न अवमूलन गर्नु पर्ने विभिन्न उपायहरूको विकल्प सहित विश्लेषण गरी कार्यविधि तयार पार्ने । भवन मापदण्ड सुधार गर्न आवश्यक अध्ययन अनुसन्धान गराउने । बडा कार्यालयहरूको लागि उपयुक्त हुने नमुना नक्सा तयार गर्ने । कार्यालयको तर्फबाट नक्सा तयार गर्ने गरी भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि समयमै घर नक्सा तयार गर्ने । भवन निर्माण तथा नक्सापास संग सम्बन्धित सबै काम गर्ने । शाखासंग सम्बन्धित अन्य कार्यहरू गर्ने ।
वस्ती तथा शहरी विकास इकाई	<ul style="list-style-type: none"> नगरपालिकाबाट घर निर्माण स्वीकृति प्राप्त गर्नुपर्दा अपनाउनु पर्ने कार्य विधि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने । घर नक्सा स्वीकृतको लागि निवेदन फारम उपलब्ध गराउने । नक्सा पासको निवेदन दर्ता गर्ने, घर नक्सा पास चेक गर्ने प्रमाण हेरी १५ दिन सूचना टाँस गर्ने गराउने । सर्जमिन मूचुल्का र प्राविधिक प्रतिवेदन तयार गर्ने, प्राविधिक प्रतिवेदन सहित महाशाखा प्रमुख मार्फत प्रमुख प्रशासकीय अधिकृत समक्ष स्वीकृतीको लागि पेश गर्ने । स्वीकृत नक्सा बमोजिम कार्य क्षेत्रमा गई सडक मापदण्ड छुट्टाउने । स्वीकृत नक्साको अभिलेख र रेकर्ड राख्ने । म्याद थप सम्बन्धी निवेदनमा कारवाही गर्ने । घर नक्साको प्रतिलिपी मात्र भएमा प्रतिलिपि उपलब्ध गराउने । नक्सा नामसारी नियमानुसार गर्ने । विना इजाजत घर निर्माण भएको पाइएमा निर्माण कार्य रोक्का राखी कारवाही अगाडी बढाउने । स्वीकृत इजाजत बमोजिम घर निर्माण भए नभएको जाँच गर्ने । निर्माण सम्पन्न प्रमाण पत्र माग भएमा तयार गरी पेश गर्ने । अनियमित तरिकाले निर्माण भएका पखाल, घर लगायतका संरचनाहरूको रोक्काको लागि अनुगमन गर्ने । नगर क्षेत्र भित्र रहेको घरहरूको घर नम्बरिङ्ग गरी घर नम्बर वितरणको व्यवस्था मिलाउने । घर नक्सा पास भई सके पछि साको लागत राजश्व शाखामा पठाउने । नगर क्षेत्र भित्रको घर जग्गा प्रमाणित गरी घर वाटोको सिफारिस गर्ने । सडकको बर्गीकरण, नामाकरण र निर्धारण भएको मापदण्ड कार्यान्वयन गर्ने । मापदण्ड परिमार्जन, थप निर्धारण गर्नुपर्ने भएमा प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरपालिका बोर्डमा पेश गर्ने नगरपालिका क्षेत्र भित्र निर्माण भएका सडकहरूको लागत राख्ने । भवन निर्माण सम्बन्धी मापदण्डको प्रचार प्रसार गर्ने । भु-कम्प प्रतिरोधक घर निर्माण गराउन प्रयास र पहल गर्ने । प्रमुख प्रशासकीय अधिकृतद्वारा प्राप्त अन्य निर्देशनहरूको पालना गर्ने । शाखामा आई परेका अन्य कार्यहरू गर्ने ।
पूर्वाधार निर्माण परीक्षणप्रयोगशाला	
वातावरण तथा सरसफाइ	<ul style="list-style-type: none"> वातावरण दिवस मनाउनका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने । वातावरण सुरक्षाका लागि हरियाली क्षेत्र तोक्न सहयोग गर्ने । सार्वजनिक खुल्ला स्थानमा विरुवा रोप्न पहल गर्ने । नगर क्षेत्रका सामुदायिक तथा क्वलियती वनका समूहसंग समय समयमा छलफल तथा परामर्श गर्ने । वातावरणीय प्रभाव अनुकूलनका लागि अध्ययन गर्ने । नगर क्षेत्रमा वातावरणीय सम्बन्धी विभिन्न अन्तरक्रिया कार्यक्रमहरू गर्ने । शहरी वातावरण संरक्षणका लागि दिर्घकालिन तथा तत्कालिन नीति निर्धारणमा सहयोग पुऱ्याउने । नगरलाई हराभरा राख्न र वातावरणमा सन्तुलन कायम गर्न विभिन्न स्थानहरूमा वृक्षारोपण, सोको संरक्षण पार्क तथा उद्यानहरूको संरक्षण र विस्तार जस्ता कुराहरूमा सहकारी तथा गैर सरकारी संस्थाहरूसंग सम्पर्कमा रही प्रभावकारी कार्यक्रम संचालनका लागि आवश्यक व्यवस्था मिलाउने । शहरी वातावरणमा स्वच्छता कायम गर्ने वातावरण संरक्षण शिक्षाको व्यापक प्रचार गरी जनचेतना अभिवृद्धिमा सहयोग पुऱ्ने कार्यक्रमहरू संचालन गर्ने ।

	<ul style="list-style-type: none"> • वातावरण संरक्षणमा सहयोग पुऱ्याउने व्यक्ति वा समूहलाई समूदायबाट नै पुरस्कृत गर्ने । • नयाँ उद्योग वा व्यवसायको स्थापना र संचालनका लागि आवश्यक पर्ने इजाजत तथा सिफारिसमा वातावरण संरक्षणलाई ध्यान दिदै आफ्नो राय सुझाव सम्वन्धित शाखामा उपलब्ध गराउने । • सडक किनाराहरु, खोला नालाको किनारा, चौर डाँडा पाखाहरुमा वृक्षारोपणको व्यवस्था गर्ने गराउने र सोको संरक्षणको व्यवस्था समेत मिलाउने । • विपद् व्यवस्थापन कार्यमा गैसस, निजि क्षेत्र तथा स्थानीय समूदाय समेतको साभेदारी अभिवृद्धि गर्दै सूचना प्रवाह र समन्वय कार्य प्रभावकारी बनाउन पहल गर्ने । • विपद्बाट उत्पन्न हुने परिस्थितिसंग जुट्न पूर्व तयारी तथा प्रतिकार्य (Preparedness and Response) योजना तयार गर्ने । • एकिकृत सूचना केन्द्र, आपत्कालिन कार्य संचालन केन्द्र, आपत्कालिन उद्धार लगायतका कार्यहरुमा नगरपालिकाको भूमिकालाई परिभाषित गर्ने र समन्वय गर्ने । • विपद् व्यवस्थापनमा नगरपालिकासंग समन्वय गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय साभेदार संस्थाहरुको पहिचान गर्ने, संयुक्त कार्य योजना तयारी गर्ने र जोखिममा परेका स्थानहरुको नक्साकन गर्ने । • विपद् व्यवस्थापन सम्वन्धी नेपाल सरकारको नीति र कार्य योजना अनुकूलन नगर स्तरिय नीति तर्जुमा गर्ने । • विपद् व्यवस्थापनमा स्थानीय समूदाय र सामुदायिक संस्थाहरुको क्षमता वकास लगायत जनचेतना अभिवृद्धिका कामहरु गर्ने । • प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति क मगर्न तिरोघात्मक तथा उद्धारका कामहरु गर्न समन्वय गर्ने । • नगर स्तरीय नगर प्राकृतिक प्रकोप उद्धार समितिको सचिवालयको काम गर्ने । • भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलनका कामहरु गर्ने, • स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्वन्धी नीति तथा कानून निर्माण गर्ने, • विपद् व्यवस्थापन सम्वन्धी नीति, कानून, मापदण्ड तथा स्थानीय स्तरका आयोजनाको पहिचान गर्ने, • विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समूदाय, संघ संस्था, निजीक्षेत्रसंग सहयोग, समन्वय र सहकार्य गर्ने, • जलवायु परिवर्तन अनुकूलन सम्वन्धि कार्य गर्ने, • वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण सम्वन्धि कार्य गर्ने, • पहिरो नियन्त्रणमा सहयोग गर्ने, • विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना तयारी तथा कार्यान्वयन गर्ने, • विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय सम्वन्धि कार्य गर्ने, • विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान र स्थानान्तरणका लागि सिफारिस गर्ने, • विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समूदाय, संघ संस्था, निजीक्षेत्रसंग सहयोग, समन्वय र सहकार्य गर्ने, • विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालनमा सहजिकरण गर्ने, • वारुणयन्त्रको सञ्चालन तथा व्यवस्थापन गर्ने, • स्थानीय आपत्कालिन कार्य सञ्चालन प्रणालीको कार्यान्वयन गर्ने
<p>विपद् व्यवस्थापन उपशाखा</p>	
<p>सरसफाई व्यवस्थापन उपशाखा</p>	<ul style="list-style-type: none"> • नगर क्षेत्र भित्र वातावरणलाई प्रदूषित तुल्याउने गरी फोहोर मैला, धुवा आदी उत्पादन गर्ने पसल, होटल, कलकारखाना आदिको लगत राखी प्रदूषण रोक्ने उपायहरु अपनाउने । • नगर क्षेत्रमा फोहोरको मात्रा घटाउन नगरवासीलाई सो सम्वन्धी शिक्षा तथा ज्ञान प्रदान गर्ने । • नगर क्षेत्र भित्र स्थापना भएका संघ संस्थाहरुलाई शहरी सफाई सम्वन्धी ज्ञान दिई सफाई सम्वन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा समन्वयकर्ताको भूमिका निभाउने । • नगरमा फोहोरको मात्रा कम गर्ने कम्पोस्टिङ गर्ने, बायोग्यास उर्जाको प्रयोग गर्ने तथा अन्य खेर जाने चिजहरुको उपयोगवारे विभिन्न सीपमुलक तालिमहरुको आयोजना गर्ने । • फोहोर मैला व्यवस्थापन सम्वन्धी सूचना तथा जानकारी बुलेटिन स्थानीय स्तरमा प्रदान गर्ने । • हरित नगरका लागि नर्सरी स्थापनाका क्षेत्र पहिचान गरी टोल विकास संस्था लगायत विद्यालय तथा कलेजहरुलाई परिचालन गर्ने • फलफूल र वृक्षारोपणको लागि सम्वन्धित सरोकारवालाहरु संग समन्वय गरी स्थान विशेष फलफूल र वृक्षारोपणको व्यवस्था मिलाउने ।

	<ul style="list-style-type: none"> ● सौन्दर्यकरणका क्षेत्रहरू पहिचान गरी फूल बगैचा निर्माण गरी संरक्षणको व्यवस्था मिलाउने । ● नगर क्षेत्रमा विद्यमान ढलनालाहरूको लगत तयार गरी सर्भे र डिजाइनको व्यवस्था मिलाउने । ● प्लाष्टिकका भोलाको विकल्प दिनका लागि निजी क्षेत्रहरूसँग सहकार्य गर्ने । ● शुलभ शौचालयहरूको अभियान चलाउन आवश्यक प्रचार प्रसार र सामाग्रीको उपलब्ध गर्ने । ● कम्पोस्ट मल बनाउने प्रविधि विकासका लागि निजी क्षेत्रको सहभागिता वृद्धि गर्ने । ● फोहोर मैला व्यवस्थापन स्थल छनौट र व्यवस्थापनमा समन्वय र अनुगमन गर्ने । ● नगरमा प्राप्त पाईपको पानीको व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने र वर्षाको पानीको उपयोग गर्न सरोकारवालाहरूसँग समन्वय गरिरहने । ● वेवारिसे लासको व्यवस्थापन सम्बन्धी कार्य गर्ने । ● तरकारी बजार, हाट बजार, पशु बधशालाको व्यवस्थापनमा सहयोग गर्ने । ● छाडा पशु तथा भूस्याहा कुकुर नियन्त्रण गर्ने । ● महाशाखा प्रमुख तथा प्र.प्र.अ.ले तोकिए बमोजिम अन्य कार्य गर्ने । ● स्थानीय सरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तयार गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने । ● फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धि कार्य गर्ने । ● सरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धी कानून तथा मापदण्ड तयार गरि, सो बमोजिम योजना तर्जुमा र कार्यान्वयन गर्ने । ● फोहरलाई स्रोतमै बर्गिकरण गरी व्यवस्थापन गर्ने उपायहरूको अवलम्बन गर्ने । ● फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धि कार्य गर्ने । ● ल्याण्डफिल साईट व्यवस्थापन सम्बन्धि कार्य गर्ने । ● स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनको मापदण्ड निर्धारण, व्यवस्थापन तथा नियमन सम्बन्धि कार्य गर्ने । ● सार्वजनिक शौचालय स्थापना र सहजिकरण सम्बन्धि कार्य गर्ने ।
<p>वित्तिय व्यवस्थापन महाशाखा</p>	<ul style="list-style-type: none"> ● हरेक आर्थिक वर्षको लागि राजश्व परिचालन नीतिको तर्जुमा र करका दर विश्लेषण सहितको प्रस्ताव तयारी गर्ने । ● बजेट सीमा निर्धारण र बजेट तथा कार्यक्रम तर्जुमातथा बजेट तयारी सम्बन्धी सम्पूर्ण कामहरू गर्ने । ● ऋण लिने र तिर्ने क्षमताको विश्लेषण गर्ने । ● सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटोरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यावसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, नियमन तथा अन्य आय व्यवस्थापन सम्बन्धि कार्य गर्ने । ● बडा कार्यालयबाट संकलन गरिने राजश्वको निरन्तर अनुगमन, समन्वय तथा सहजीकरण गर्ने । ● हाट बजार व्यवस्थापन गर्ने । ● सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा वाँडफाँड सम्बन्धि कार्य गर्ने । ● कानून बमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, खानी तथा खनिजजन्य पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी शुल्क सङ्कलन गर्ने । ● करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक गर्ने । ● नगर कार्यपालिका, बडा कार्यालय वा नगरपालिकाद्वारा व्यवसायिक प्रयोजनमा लगाएका स्थान भवनहरूको बहाल भाडा, लिज बमोजिमको राजश्व असुली एवं भुक्तानी सम्बन्धि कार्य गर्ने । ● अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने । ● वित्तिय व्यवस्थापन सम्बन्धि नीति, कानून, कार्यविधि, मापदण्ड तयारी तथा कार्यान्वयन र नियमन सम्बन्धि कार्य गर्ने । ● सञ्चित कोष तथा आर्कीस्मिक कोषको व्यवस्थापन सम्बन्धी कार्य गर्ने । ● वेरुजू अभिलेख तथा फल्लोको व्यवस्थापन सम्बन्धी कार्य । ● ऋण, अनुदान तथा जमानतको व्यवस्थापन र नियमन सम्बन्धि कार्य । ● संघ, प्रदेश सरकारबाट प्राप्त सशर्त बजेटको खर्च व्यवस्थापन । ● आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय । ● आफु मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन, मुल्यांकन र नियन्त्रण गर्ने । ● आफ्नो महाशाखा संग सम्बन्धित परामर्श सेवा सम्बन्धि कामको लागि कार्यशर्त तयारी गर्ने । ● आफ्नो महाशाखा संग सम्बन्धित निर्णयहरू सूरक्षित तवरले राख्ने राख्न लगाउने । ● वित्तिय व्यवस्थापन सम्बन्धि अन्य कार्यहरू गर्ने ।

<p>आर्थिक प्रशासन शाखा</p>	<ul style="list-style-type: none"> • आर्थिक (कार्यविधि) कानून र मापदण्डको कार्यान्वयन र आर्थिक प्रशासन सञ्चालन गर्ने । • सञ्चित कोष तथा आर्कस्मिक कोषको व्यवस्थापन गर्ने । • लेखा व्यवस्थापन, खर्च, राजश्व, धरोटी, कार्य सञ्चालन कोष तथा अन्य सरकारी कोषको सञ्चालन तथा एकीकृत विवरण तयारी गर्ने । • समाप्तगत आर्थिक अवस्थाको विश्लेषण गरी पेश गर्ने । • लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन गर्ने । • लगानी र लाभान्शको व्यवस्थापन (जनसहभागिता तथा सामुदायिक लगानीको अभिलेख समेत) गर्ने । • कारोवारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन गर्ने । • व्ययको अनुमान गर्ने । • वेरुजू फल्लुगैट गर्ने गराउने । • आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने । • लेखा परीक्षण गराउने । • ऋण, अनुदान तथा जमानतको अभिलेख राख्ने । • धरोटी सदरस्थाहा तथा फिर्ता गर्ने अभिलेख राख्ने । • संघ, प्रदेश सरकारबाट प्राप्त सशत बजेटको खर्च व्यवस्थापन गर्ने । • संघ, प्रदेश सरकारबाट प्राप्त रकमको व्यवस्थापन गर्ने । • विभिन्न कोषहरूको सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने । • आर्थिक कारोवारको लेखा परीक्षण गराउने । • बडा कार्यालयबाट हुने गरी तोकिएको आर्थिक कारोवारको आर्थिक प्रशासन, व्यवस्थापन र लेखा परीक्षण गर्न सहजीकरण गर्ने ।
<p>राजश्व परिचालन शाखा</p>	<ul style="list-style-type: none"> • राजश्वको दायरा विस्तार गर्ने क्षेत्रहरूको पहिचान, तथ्यांक संकलन तथा विश्लेषण गर्ने । • आन्तरिक आयको वार्षिक अनुमान फाल्गुन मसान्तभित्रै तयार गर्ने, आन्तरिक राजश्वको संभाव्यता अध्ययन गर्ने गराउने । • सम्पूर्ण करदाताको अभिलेख व्यवस्थापन गर्ने । • आफ्नो क्षेत्रभित्र राजस्वका दर तथा शुल्क निर्धारण, संघीय र प्रदेश कानून वमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क तथा रोयल्टी सङ्कलन गर्ने । • स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर असुली गर्ने । • मालपोत संकलन/सम्पत्ति कर संकलन गर्ने । • हाट बजार व्यवस्थापन गर्ने । • प्रचलित कानून वमोजिम दण्ड जरिवाना असुल गर्ने । • राजश्व परामर्श समितिलाई आवश्यक सूचना उपलब्ध गराउने र सचिवालय सम्बन्धी कार्य गर्ने । • राजश्व संकलनलाई प्रभावकारी बनाउन प्रवर्द्धनात्मक, उपायहरूको अवलम्बन गर्ने । • सम्बन्धित शाखा तथा निकायसँग राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान गर्ने । • बाँकी बक्यौता रकमको लगत र असुल उपर गर्ने । • करदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
<p>राजश्व प्रक्षेपण तथा विश्लेषण इकाई</p>	<ul style="list-style-type: none"> • प्राकृतिक स्रोतबाट प्राप्त हुन सक्ने सम्भावित रोयल्टी, शुल्क आदिको विश्लेषण तथा पूर्व अनुमान गरी अभिलेख व्यवस्थापन गर्ने । • कानून वमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट खानी खनिज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन व्यवस्थापन र सो सम्बन्धी शुल्क सङ्कलनमा सहजिकरण गर्ने । • सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त शुल्क सङ्कलन गर्न सहजिकरण गर्ने । • प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना गर्ने गराउने । • आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन गर्ने । • नगर कार्यपालिका, बडा कार्यालय वा नगरपालिकाद्वारा व्यवसायिक प्रयोजनमा लगाएका स्थान, भवनहरूको बहाल, लिज वमोजिमको राजश्व असुलीएवं दायित्व भुक्तानीको सिफारिस गर्ने, • नगरपालिकाको भोग चलनमा रहेका तथा अन्य सार्वजनिक, ऐलानी, पति जग्गाहरूको अद्यावधिक अभिलेख राख्ने । • ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा,स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजीको लागि सिफारिस गर्ने । • खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन गर्ने,

<p>राजश्व संकलन केन्द्र</p>	<ul style="list-style-type: none"> • करदाताले तिर्नुपर्ने कर, शुल्क, दस्तुर, जरिवाना आदि तय गरी असुल गर्ने कार्य । • नगर क्षेत्र भित्रका व्यवसायी लाई व्यवसायी लाई व्यवसाय प्रमाण पत्र दिने र नबिकरण सम्बन्धी कार्य गर्ने । • राजश्व सम्बन्धी प्रचार प्रसार तथा अन्तरक्रिया, गोपि संचालन सम्बन्धी कार्य गर्ने । • कर चुक्ता सिफारिस सम्बन्धि कार्य गर्ने । • राजश्व परामर्श समितिको काम कारवाहीमा सहयोग गर्ने कार्य । • नगर पालिकाको सम्पति भाडामा दिने तथा राजश्व ठेक्का पट्टा सम्बन्धी कार्य गर्ने । • करदाताको सर्वेक्षण सम्बन्धी कार्य गर्ने । • करदाताहरूलाई करको दायरा भित्र ल्याउनको लागि आवश्यक कार्य गर्ने • प्रगति प्रतिवेदन तथा राजश्व सम्बन्धी अन्य विवरण तयारी सम्बन्धी कार्य गर्ने । • वार्षिक तथा पटके सवारी कर सम्बन्धी लग अद्यावधिक राख्ने सम्बन्धी कार्य गर्ने । • घर भाडा असुली तथा अद्यावधिक अभिलेख राख्ने कार्य • सवारी कर असुलीको ठेक्का बन्दोबस्त सम्बन्धी कार्य गर्ने । • राजश्व सम्बन्धमा नगर सभाले गरेको निर्णयहरू पुर्ण रूपले पालना गर्ने गराउने । • सम्पत्ती कर सम्बन्धमा नगर वासीलाई अवगत गराउने । • व्यवसाय कर सम्बन्धी असुली अभिलेख व्यवस्थित गरी राख्ने । • सवारी कर रसिद जिम्मा लिने, असुली उपर गर्ने र अभिलेख राख्ने । • असुली रकम दैनिक बैंक दाखिला गर्ने र फाटवारी पेश गर्ने, । • मालपोत लगत अद्यावधिक राख्ने र संकलन गर्ने । • मालपोत रसिद जिम्मा लिने , असुल गर्ने र अभिलेख राख्ने र संकलित रकमको फाटवारी पेश गर्ने । • मूल्यांकनको आधारमा सम्पत्ति कर असुल उपर गर्ने । • घर बहाल कर, पटके कर व्यवसाय (हाट बजार) कर उठाउने व्यवस्था गर्ने । • करदाताको अभिलेख अद्यावधिक गर्न सफ्टवेयरको प्रयोग गर्ने
<p>आन्तरिक लेखापरीक्षण शाखा</p>	<ul style="list-style-type: none"> • नगर सभाबाट गठन हुने लेखा समितिको सम्पर्क सचिवालयको हैसियतमा सोही बमोजिमका कामहरू गर्ने । • नगरपालिकाको आन्तरिक तथा पूर्व लेखापरीक्षण गर्ने । • प्रत्येक महिना नगरपालिकाको आय व्ययको मासिक रूपमा आलेप गर्ने र प्रत्येक चौमासिकको एकमुष्ट प्रतिवेदन पेश गर्ने । • लेखापरीक्षण विवरण (वेरुजुको लगत समेत)को अभिलेख व्यवस्थापन गर्ने । • अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने । • आन्तरिक लेखापरीक्षण प्रणालीलाई समग्र आर्थिक अनुशासन र वित्तीय जोखिम न्यूनिकरणसंग आवद्ध गर्न सहयोग गर्ने । • वडा कार्यालयबाट संकलन भएका राजश्वहरूको लगत राख्ने वास्था मिलाउने । नगदी रसिदको नियन्त्रण खाता निरिक्षण गर्ने र राजश्व दाखिलाको मासिक रूपमा आलेप गर्ने । • राजश्व शाखा र आर्थिक प्रशासन शाखालाई गर्नुपर्ने सुधारहरूको विषयमा पृष्ठपोषण गर्ने । • नगरपालिकाको समगै वित्तिय अनुशासन मर्यादित र पारदर्शी बनाउन सुझाव दिने । • लेखापालन सम्बन्धी क्षमता विकास कार्य गर्ने । • सामुदायिक विद्यालयहरूको आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणमा सहजिकरण र समन्वय गर्ने,
<p>बडा कार्यालयहरू</p>	<p>क) वडा स्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने</p> <ul style="list-style-type: none"> • आफ्नो वडा भित्रको वस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको वनोट, आर्थिक अवस्था , उद्योगभन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने । • जिजी घर तथा घरपरिवारको लगत राख्ने । • ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचिन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने । • खुल्ला क्षेत्र, चोक,घाट, पाटी, पौवा, सतल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरणक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, दुङ्गेधारा, गुठीघर, बाटो, सडक, पुल पुलसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पाश्च चित्र तयार तथा अद्यावधिक गर्ने । • वडाको विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवाधिक प्रगति समीक्षा गर्ने । • सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने । • टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका

	<p>लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने ।</p> <ul style="list-style-type: none"> ● वडाभित्रको योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने । ● बाल उद्यानको व्यवस्था गर्ने । ● अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने । ● पुस्तकालय, वाचानालय, सामुदायिक सिकाई केन्द्र, बाल क्लब तथा बालसञ्चालन र व्यवस्थापन गर्ने । ● वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने । ● बालबालिकाहरुलाई वि.सि.जि., पोलियो, भिटामिन "ए" को व्यवस्था गर्ने । ● पोषण कार्यक्रमको सञ्चालन गर्ने । ● वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने । ● शहरी तथा ग्रामिण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने । ● सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने । ● वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने । ● घरबाट निकास हुने फोहोरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरुको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने । ● कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय, प्रवर्द्धन र वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने । ● कृषि मलको माग सङ्कलन गर्ने । ● कृषिमा लाग्ने रोगहरुको विवरण तयार गर्ने । ● पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन । ● वडाभित्रको चरण क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने । ● स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जन चेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने । ● स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने । ● वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने । ● अन्तर विद्यालय तथा बाल क्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने, गराउने । ● वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने । ● वडा भित्रको सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने । ● बाटोघाटोको बाढी पहिरो पन्छाउने । ● घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने । ● वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने । ● प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने । ● व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम संचालन गर्ने । ● सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने । ● वडालाई बालमैत्री बनाउने । ● वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने । ● विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने । ● बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने । ● प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, बहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र संकलन गरी नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने । ● असक्त विमारी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने । ● असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने । ● सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने । ● वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने । ● वडा, टोल, विस्तीर्णमा हरियाली क्षेत्र विस्तार गर्ने, गराउने । ● वडालाई वातावरण मैत्री बनाउने । ● प्राञ्चारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना पूर्ण खोप, खुल्ला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासन जस्ता प्रवर्द्धनात्मक कार्यहरु गर्ने, गराउने । ● कानून बमोजिमका नियमन कार्य गर्ने ।
--	---

	<ul style="list-style-type: none">● वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने ।● घर निर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकमीलाई भुक्तम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने ।● खाद्यान्न, माछा, मासु, तरकारी, फलफुल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्य सुची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।● वडाभित्रका उद्योग भन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने ।● हाट बजारको व्यवस्थापन गर्ने, गराउने ।● विद्युत चूहावट तथा चोरी नियन्त्रण गर्ने ।● नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।● आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महशुलको स्थानीय दररेट तोक्ने ।● आफ्नो वडा भित्रको उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साभेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।● समय-समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने
--	---